


विधेयक संख्या:

सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई
कार्यान्वयन गर्न बनेको विधेयक



प्रदेश सभा
सुदूरपश्चिम प्रदेश
धनगढी, कैलाली
२०८२

उद्देश्य र कारण

सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर, गैरकर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना लगाउन, लगाई राखेकोलाई चालु राख्न, हेरफेर गर्न तथा प्रदेशको राजस्व प्रशासन सञ्चालन सम्बन्धी व्यवस्था गर्न आवश्यक भएकोले सुदूरपश्चिम प्रदेश आर्थिक विधेयक, २०८२ पेश गर्नु परेको हो।

प्रस्तुत विधेयकको व्यवस्थाबाट घरजग्गा तथा अन्य रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, कृषि आयमा कर, पर्यटन शुल्क, प्राकृतिक स्रोत सङ्कलन तथा बिक्री शुल्क, वन पैदावार बिक्री शुल्क, कृषि सेवा शुल्क तथा दस्तुर, निजी तथा साझेदारी व्यवसाय दर्ता र नवीकरण दस्तुर, अन्य सेवा शुल्क, दस्तुर र दण्ड जरिवानाको दर तथा दायरा निर्धारण गरी त्यस्तो कर लगाउने वा आंशिक वा पूरै छुट दिने र राजस्व प्रशासन सञ्चालन सम्बन्धी व्यवस्था समेत गरिएको छ।

द्रष्टव्य: यो विधेयक अर्थ विधेयक हो।

(बहादुर सिंह थापा)
आर्थिक मामिला मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

प्रस्तावना: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नका लागि राजस्वको दर र दायरा तोक्ने, राजस्व सङ्कलन गर्ने, कर घटाउने, बढाउने र छुट दिने तथा प्रदेशको राजस्व प्रशासन सम्बन्धी कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकाले,

सुदूरपश्चिम प्रदेश सभाले यो ऐन बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०८२" रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. **घरजग्गा रजिष्ट्रेशन शुल्क:** (१) प्रदेशभित्र घरजग्गा रजिष्ट्रेशन लगायतको रजिष्ट्रेशन गर्दा अनुसूची-१ बमोजिम रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र दस्तुर लगाइने र असुल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिम तोकिएको शुल्कको सङ्कलन सम्बन्धित गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले गर्नेछ।

(३) घरजग्गा लगायतको रजिष्ट्रेशन शुल्क रजिष्ट्रेशन गर्दाको बखतमा रजिष्ट्रेशन पारित गरी गराई स्वामित्व प्राप्त गर्ने व्यक्तिलाई लाग्नेछ।

(४) घरजग्गा रजिष्ट्रेशन शुल्क प्रत्येक कारोबारको लिखतमा उल्लेख भएको रकम वा सो प्रयोजनको लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कन रकममध्ये जुन बढी हुन्छ सो रकममा लाग्नेछ।

(५) यस दफा बमोजिम उठाइएको रजिष्ट्रेशन शुल्क स्थानीय विभाज्य कोषमा जम्मा गरी उक्त विभाज्य कोष मध्येबाट साठी प्रतिशतले हुने रकम सम्बन्धित गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले स्थानीय सञ्चित कोषमा राखी चालिस प्रतिशतले हुने रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा प्रत्येक महिना समाप्त भएको मितिले १५ दिनभित्र जम्मा गरी सोको विवरण सहितको जानकारी आर्थिक मामिला मन्त्रालयमा पठाउनु पर्नेछ।

(६) यस दफा बमोजिम गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले घर जग्गा रजिष्ट्रेशन पारित गर्दाको अवस्थामा नेपाल सरकारले तोकेको दरमा पुँजीगत लाभकर असुल गरी नेपाल सरकारले तोकेको राजस्व खातामा जम्मा गर्नु पर्नेछ।

(७) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरकारी निकायलाई घर, जग्गा वा घरजग्गा रजिष्ट्रेशन गर्दा कुनै शुल्क लाग्ने छैन।

(८) यस दफामा जुनसुकै कुरा उल्लेख भए तापनि स्थानीय तहको स्रोत, साधन, प्रविधि, जनशक्ति तथा कार्यालय व्यवस्थापन नभएसम्म संघीय आर्थिक ऐन, २०८२ दफा ३३ बमोजिम नेपाल सरकारको सम्बन्धित कार्यालयले यस ऐनले निर्धारण गरे बमोजिमको दर अनुसारको शुल्क, कर तथा दस्तुर लगायतको राजस्व सङ्कलन गर्नु पर्नेछ।

३. सवारी साधन कर, शुल्क तथा दस्तुर: (१) प्रदेशभित्र सवारी साधन दर्ता वा नवीकरणका बखत लाग्ने सवारी साधन कर, सेवा शुल्क र दस्तुर अनुसूची-२ बमोजिम लगाई असुल उपर गरिनेछ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि "सवारी साधन" भन्नाले इन्धन वा ऊर्जा प्रयोग गरी यान्त्रिक शक्तिबाट स्थल मार्गमा चल्ने सवारी साधन (कार, जिप, भ्यान, माइक्रोबस, डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, मिनीट्रिपर, क्रेन, ट्रैक्टर, हार्वेष्टर, पावर टिलर, लहरी, ट्रक, मिनीट्रक, बस, मिनीबस, मोटरसाइकल, स्कुटर, अटोरिक्सा, टेम्पो) सम्झनु पर्छ।

(२) उपदफा (१) बमोजिमको रकममध्ये अनुसूची-२ को खण्ड क. बमोजिमको सवारी साधन कर प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले सङ्कलन गरी प्रदेश विभाज्य कोषमा जम्मा गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकमको साठी प्रतिशतले हुने रकम प्रदेश सञ्चित कोषमा राखी चालिस प्रतिशतले हुने रकम मासिक रूपमा गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिका स्थानीय सञ्चित कोषमा प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र जम्मा गरी सम्बन्धित स्थानीय तहलाई सोको विवरण सहितको जानकारी पठाउनेछ।

(४) उपदफा (३) बमोजिमको बाँडफाँट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको सूत्र बमोजिम प्रदेश लेखा नियन्त्रक कार्यालयले गर्नेछ।

(५) सवारी धनीले आफ्नो स्थायी ठेगाना वा बसाइसराई गरेको स्थान वा रोजगार वा व्यवसायको सिलसिलामा तत्कालको बसोबास स्थान वा कारोबार दर्ता स्थान रहेको प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा तोकिए बमोजिम सवारी साधन दर्ता गरी सवारी साधन कर बुझाउनु पर्नेछ।

(६) उपदफा (१) बमोजिम सङ्कलित रकममध्ये अनुसूची-२ को खण्ड ख. बमोजिमको सवारी साधन दस्तुर तथा शुल्क प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले सङ्कलन गरी मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

(७) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि टाँगा, रिक्सा, अटोरिक्सा, विद्युतीय रिक्सा (इ-रिक्सा) र पावर ट्रिलरमा सम्बन्धित गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले सवारी साधन कर लगाउने र उठाउनेछ।

तर, स्थानीय तहमा साधन, स्रोत, प्रविधि तथा जनशक्ति व्यवस्थापन एवम् कानूनी व्यवस्था नभएसम्म टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा प्रदेश सरकारले यस ऐन बमोजिमको कर लगाउने तथा उठाउनेछ र त्यस्तो सङ्कलित कर उपदफा (२) बमोजिम दाखिल गरी उपदफा (३) बमोजिम प्रदेश र स्थानीय तहबीच बाँडफाँट गरिनेछ।

(८) उपदफा (७) बमोजिम स्थानीय तह वा प्रदेश सरकारले लगाएको सवारी साधन कर दोहोरो पर्ने गरी उठाउन पाइने छैन।

(९) उपदफा (७) बमोजिम गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले सङ्कलन गरेको सवारी साधन कर विभाज्य कोषमा जम्मा गरी सो रकमको साठी प्रतिशतले हुने रकम स्थानीय सञ्चित कोषमा राखी चालिस प्रतिशतले हुने रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरी सोको विवरण सहितको जानकारी आर्थिक मामिला मन्त्रालयलाई पठाउनु पर्नेछ।

४. **मनोरञ्जन कर:** (१) प्रदेशभित्र सञ्चालित चलचित्र घर, खेलकुद प्रतियोगिता, फन पार्क, पार्क, स्वीमिङ पुल, साँस्कृतिक कार्यक्रम, कन्सर्ट, नाटकघर, थियटर र मेला महोत्सव लगायतका मनोरञ्जनस्थल र क्रियाकलापमा अनुसूची-३ बमोजिम मनोरञ्जन कर लगाइने र असुल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिम मनोरञ्जन करबाट सङ्कलन गरेको रकम मनोरञ्जन व्यवसाय सञ्चालकले अर्को महिनाको २५ गते भित्र सम्बन्धित स्थानीय तहमा विवरण सहित रकम दाखिला गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम जम्मा भएको रकम स्थानीय तहले स्थानीय विभाज्य कोषमा राखी सोको साठी प्रतिशतले हुन आउने रकम सम्बन्धित स्थानीय सञ्चित कोषमा र बाँकी चालिस प्रतिशतले हुन आउने रकम प्रदेश सञ्चित कोषमा मासिक रूपमा जम्मा गरी सोको विवरण सहितको जानकारी आर्थिक मामिला मन्त्रालयमा पठाउनु पर्नेछ।

(४) यस दफा बमोजिमको कर प्रशासन गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले गर्नेछ।

(५) उपदफा (१) बमोजिमको मनोरञ्जन कर सम्बन्धी अन्य व्यवस्था आर्थिक मामिला मन्त्रालयले तर्जुमा गरेको कार्यविधिमा निर्धारण भए बमोजिम हुनेछ।

५. **विज्ञापन कर:** (१) प्रदेशमा विज्ञापन सामग्री राखे बापत लाग्ने विज्ञापन कर सम्बन्धित गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले लगाउने र उठाउनेछ।

(२) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले राखेका विज्ञापन सामग्रीमा विज्ञापन कर लाग्ने छैन।

(३) उपदफा (१) बमोजिम जम्मा भएको रकम गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले विभाज्य कोषमा राखी उक्त विभाज्य कोष मध्येबाट साठी प्रतिशतले हुने रकम सम्बन्धित गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाले स्थानीय सञ्चित कोषमा राखी चालिस प्रतिशतले हुने रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरी सोको विवरण सहितको जानकारी आर्थिक मामिला मन्त्रालयमा पठाउनु पर्नेछ।

(४) विज्ञापन कर असुल सम्बन्धी अन्य व्यवस्था गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिकाको कानून बमोजिम हुनेछ।

६. **कृषि आयमा कर:** (१) प्रदेशले आफ्नो क्षेत्रभित्र कृषि आयमा अनुसूची-४ बमोजिम कर लगाउनेछ।

(२) उपदफा (१) बमोजिमको कर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्रले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्नेछ।

(३) उपदफा (१) बमोजिमको कर प्रशासन सम्बन्धी कार्यविधि आर्थिक मामिला मन्त्रालयले तर्जुमा गर्नेछ।

७. **पर्यटन शुल्क:** (१) नेपाल सरकारबाट हस्तान्तरण भई आएका र प्रदेश सरकारले निर्माण गरेको पर्यटनस्थल, पर्यटकीय पदमार्ग, तालतलैया, गुफा, धार्मिकस्थल तथा प्रदेशभित्रका पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक स्थल, संग्रहालय, पार्क, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, ज्याफिटिङ, क्यानोनिङ, जिप लाईन, अल्ट्रालाइट, प्याराग्लाइडिङ, केबुलकार, पिकनिक स्थल, भ्यू टावर, ट्रेकिङ तथा ट्राभल एजेन्सी, क्यूरियो तथा पर्यटकीय सामग्री बिक्री वितरण गर्ने व्यवसाय जस्ता पर्यटकीयस्थल, पर्यटन व्यवसाय र पर्यटकीय क्रियाकलापमा सेवाको लागत, सञ्चालन र सम्भार खर्चलाई आधार मानी सम्बन्धित निकायले अनुसूची-५ बमोजिम पर्यटन शुल्क लगाई उठाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको पर्यटन शुल्क प्रदेश पर्यटन सम्बन्धी प्रचलित कानून बमोजिम तोकिएको निकाय वा कार्यालयले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

८. **प्राकृतिक स्रोत सङ्कलन तथा बिक्री शुल्क:** (१) प्रदेशमा रोडा, गेग्रान, स्लेट ढुङ्गा, चट्टान ढुङ्गा, गिट्टी ढुङ्गा, कटिङ ढुङ्गा, चिप्स, इट्टा पार्ने माटो, अन्य माटो, बालुवा, चुनढुङ्गा, नदी तथा खोलाले बगाएर ल्याएको काठ र दाउरा-जराजुरी जस्ता दहत्तर बहत्तर, खानी तथा नदीजन्य पदार्थको उत्खनन र सङ्कलनमा अनुसूची-६ को खण्ड (क) बमोजिम शुल्क लगाइने र असुल उपर गरिनेछ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि "दहत्तर बहत्तर" भन्नाले नदी खोल्सा खोल्सी, वन क्षेत्र वा सार्वजनिक वा निजी जग्गाबाट उत्खनन वा सङ्कलन गरिने बहुमूल्य पत्थर, ऐतिहासिक र साँस्कृतिक महत्वका शालिग्राम, शीला र अति मूल्यवान वस्तु बाहेकका नदीले बगाई ल्याएको वा थिग्निएको ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, काठ, दाउरा, जराजुरी जस्ता नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोत सम्झनु पर्छ।"

(२) उपदफा (१) बमोजिमका खानी तथा नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, प्रशोधन वा बिक्री वितरणको नियमन कार्यमा प्रचलित कानून उल्लङ्घन गरेको पाइएमा अनुसूची-६ को खण्ड (ख) बमोजिम जरिवाना लगाइने र असुल उपर गरिनेछ।

(३) उपदफा (१) र (२) बमोजिमको शुल्क र जरिवाना सम्बन्धित स्थानीय तहले सङ्कलन गर्नेछ। यसरी सङ्कलित रकम स्थानीय तहको विभाज्य कोषमा जम्मा गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम सम्बन्धित स्थानीय तहले स्थानीय विभाज्य कोषमा जम्मा गरेको रकम बाँडफाँट गरी साठी प्रतिशत सम्बन्धित स्थानीय तहको सञ्चित कोष र चालिस प्रतिशत प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

(५) उपदफा (१) बमोजिमको सामग्री सङ्कलन गर्नु अघि प्रचलित कानुन बमोजिम आवश्यक पर्ने स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन र कार्ययोजना प्रदेश सरकारको सम्बन्धित मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।

(६) उपदफा (५) बमोजिमको स्वीकृत वातावरणीय अध्ययन र कार्ययोजना प्राप्त भएमा प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले संघीय र प्रदेश कानुनको अधीनमा रही वातावरणमा प्रतिकूल असर नपर्ने तथा सर्वसाधारणको हित हुने देखेमा सम्बन्धित स्थानीय तहलाई त्यस्तो क्षेत्रमा उपदफा (१) बमोजिमको सामग्री सङ्कलन गर्न गराउन आवश्यक शर्त तोकी वा नतोकी स्वीकृति दिन सक्नेछ।

(७) उपदफा (६) बमोजिम स्वीकृति प्राप्त भएमा सम्बन्धित स्थानीय तहले उपदफा (१) बमोजिमको सामग्री सङ्कलन गर्न गराउन सक्नेछ।

(८) स्थानीय तहले प्रचलित कानुनमा तोकिएको दरमा नघट्ने गरी उपदफा (१) बमोजिमको सामग्रीमा बिक्री मूल्य तोक्न सक्नेछ।

(९) यस दफा बमोजिम माटो, ढुङ्गा, गिट्टी, बालुवा, स्लेट, चुनढुङ्गा, ग्राभेल, खरिढुङ्गा, अभ्रग, दहत्तर बहत्तर, नदीजन्य, खानीजन्य तथा प्राकृतिक स्रोतको व्यवस्थापन सम्बन्धी कार्यविधि प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुनेछ। प्रदेश सरकारले निर्धारण गरेको कार्यविधिको उल्लङ्घन गरेमा अनुसूची-६ को खण्ड (ख) बमोजिमको जरिवाना लाग्नेछ।

९. वन पैदावार बिक्री शुल्क: (१) प्रदेशभित्र वन पैदावार बिक्री बापतको शुल्क अनुसूची-७ बमोजिम लगाई असुल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको शुल्क सम्बन्धी प्रशासन सम्बन्धित डिभिजन वन कार्यालयले गर्नेछ।

(३) यस दफा बमोजिम सङ्कलित शुल्क सम्बन्धित कार्यालयले प्रदेश सञ्चित कोषमा दाखिल गर्नेछ।

१०. कृषि सेवा शुल्क तथा दस्तुर: (१) भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयबाट प्रवाह गरिने सेवामा अनुसूची-८ बमोजिम सेवा शुल्क तथा दस्तुर लगाइने र असुल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको सेवा शुल्क तथा दस्तुर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका निकायले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

११. निजी तथा साझेदारी व्यवसाय दर्ता तथा नवीकरण दस्तुर: (१) निजी तथा साझेदारी व्यवसायको दर्ता वा नवीकरण दस्तुर अनुसूची-९ बमोजिम असुल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको दस्तुर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकायले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

१२. पूर्वाधार प्रयोगशालाबाट गरिने परिक्षण सेवा शुल्क: (१) भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका प्रयोगशालाबाट गरिने परिक्षणका लागि अनुसूची-१० बमोजिम परिक्षण शुल्क असुल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको दस्तुर भौतिक पूर्वाधार विकास मन्त्रालय वा अन्तर्गतका निकायले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

१३. जनस्वास्थ्य प्रयोगशालाबाट गरिने परिक्षण सेवा शुल्क: (१) प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गरिने स्वास्थ्य परिक्षणका लागि अनुसूची-११ बमोजिम परिक्षण शुल्क असुल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको शुल्क प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

१४. शैक्षिक संस्थाहरूले सञ्चालन अनुमति लिँदा लाग्ने दस्तुर: (१) सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका शैक्षिक परामर्श, भाषा प्रशिक्षण, कोचिङ्ग, ट्यूशन, पूर्व तयारी र अनलाईन प्रशिक्षण गर्ने शैक्षिक संस्थाहरूले सामाजिक विकास मन्त्रालय वा अन्तर्गतको निकायबाट अनुमति लिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको अनुमति प्राप्त गर्नका लागि अनुसूची-१२ बमोजिमको दस्तुर लाग्ने छ।

(३) उपदफा (२) बमोजिमको दस्तुर सामाजिक विकास मन्त्रालय वा अन्तर्गतका निकायले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

१५. जरिवाना: (१) प्रदेशभित्र कुनै व्यक्ति, संस्था वा निकायले प्रदेश कानूनको उल्लङ्घन गरेको पाइएमा प्रदेश सरकारले दण्ड तथा जरिवाना गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिमको दण्ड जरिवानाको दर प्रचलित कानून बमोजिम हुनेछ।

१६. सेवा शुल्क दस्तुर: प्रदेशले नेपालको संविधानको अनुसूची-६, ७ र ९ बमोजिमका क्षेत्र र विषयमा आफूले प्रदान गरेको सेवा सुविधा बापत सेवा शुल्क तथा दस्तुर लगाउन सक्नेछ। यसरी सङ्कलित सेवा शुल्क तथा दस्तुर सम्बन्धित मन्त्रालय वा निकायले प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।

१७. प्रदेश विभाज्य कोषको रकम बाँडफाँट: (१) प्रदेश विभाज्य कोषमा जम्मा भएको राजस्व रकम तोकिएको दरमा विभाजन गरी प्रदेशको हिस्सा प्रदेश सञ्चित कोषमा दाखिल गरी स्थानीय तहको हिस्सा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको ढाँचा र आधार बमोजिम सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा दाखिल गरिनेछ।

(२) उपदफा (१) बमोजिमको राजस्व बाँडफाँट प्रदेश लेखा नियन्त्रक कार्यालय वा आर्थिक मामिला मन्त्रालयले तोकेको निकायले मासिक रूपमा गर्नेछ।

१८. दर घटाउन, बढाउन वा छुट दिन सक्ने: (१) प्रदेश कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकारले आवश्यकता अनुसार यो ऐन र अन्य कानून बमोजिम लगाइएका दस्तुर, शुल्क र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क र कर आंशिक वा पूर्ण रूपमा छुट दिन

सक्नेछ। त्यस्तो दर घटाइएको, बढाइएको वा छुट दिइएको सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम करको दर घटाइएको, बढाइएको वा कुनै दस्तुर, शुल्क र कर आंशिक वा पूर्ण रूपमा छुट दिइएको विवरण प्रत्येक वर्ष आर्थिक मामिला मन्त्रालयले प्रदेश सभामा पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम दिइएको पूर्ण वा आंशिक कर छुट सुविधा कसैले दुरुपयोग गरेमा वा अन्य प्रयोजनमा प्रयोग गरेमा त्यसरी छुट दिइएको दस्तुर, शुल्क, महसुल र कर रकम असुल उपर गरी सो रकम बराबर जरिवाना गरिनेछ।

१८. प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने: (१) यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र व्यवस्थामा गम्भीर खलल पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा प्राकृतिक प्रकोप वा विपद्को कारणले यस ऐनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा वा कुनै जटिलता देखिएमा वा यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा आर्थिक मामिला मन्त्रालयले आवश्यकता अनुसार अवधि थप गर्न वा प्रक्रिया सरलीकरण गर्न वा कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकुवा गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम बाधा अड्काउ फुकुवा गरेको सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।

१९. प्रचलित कानूनको व्यवस्था कायम रहने: (१) यस ऐनमा व्यवस्था भए बाहेकका विषयमा प्रचलित नून बमोजिम विभिन्न निकायबाट सेवा प्रदान गर्दा सङ्कलन गरिएका कर, दस्तुर, महसुल र शुल्क अर्को कानुनी व्यवस्था नभएसम्म प्रचलित कानूनमा तोकिएको दर यथावत रूपमा लागू गरिनेछ।

(२) राजस्व दाखिल गर्ने सम्बन्धी अन्य व्यवस्था प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयले तोके बमोजिम हुनेछ।

अनुसूची-१

(दफा २. को उपदफा (१) सँग सम्बन्धित)

घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र दस्तुर

(क) रजिष्ट्रेशन दस्तुर:

क्र.सं.	लिखतको प्रकार	रजिष्ट्रेशन दस्तुरको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अंकमा		
		उपमहानगरपालिका क्षेत्रको दस्तुर	नगरपालिका क्षेत्रको दस्तुर	गाउँपालिका क्षेत्रको दस्तुर
(१)	राजीनामा, सट्टापट्टा, दर्ताफारी, सगोलनामा र छोडपत्रको लिखत (थैली अङ्कमा)			
(क)	राजीनामा, सट्टापट्टा र सगोलनामा लिखत	५.००%	४.५०%	२.५०%
(ख)	सामूहिक आवास योजना अन्तर्गत निर्मित भवन आवास इकाइ (फ्ल्याट) को लिखत	२.५०%	२.००%	१.५०%
(ग)	सामूहिक आवास योजना अन्तर्गत निर्मित भवन सहितको जग्गाको लिखत	४.००%	३.००%	१.५०%
(घ)	छोडपत्र र दर्ताफारी लिखत			
	(अ) तीनपुस्ता भित्र	हालैदेखिको बक्सपत्र सरह		
	(आ) तीनपुस्ता बाहिर	राजीनामा सरह		
(२)	हालै देखिको बक्सपत्रको लिखतको थैली अङ्कमा:			
	(क) तीन पुस्ता भित्र			
	(अ) रु.१ लाखसम्म	१.५०%	१.२५%	०.७५%
	(आ) रु.१ लाखभन्दा माथि	२.५०%	२.२५%	१.५०%
	(ख) अन्य बक्सपत्र र दानपत्रको लिखत	१५.००%	१५.००%	१५.००%
स्पष्टीकरण:				
सरकारी विश्वविद्यालय, सरकारी क्याम्पस तथा कलेज, सामुदायिक विद्यालय, सामुदायिक अस्पताल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय तहका कार्यालय, प्रदेश सरकार तथा नेपाल सरकारको नाममा प्राप्त हुने दानपत्रको लिखतमा कुनै दस्तुर वा शुल्क लाग्ने छैन।				
(३)	अंशवण्डा तथा अंश भरपाई र अंश छोडपत्रको लिखतको थैली अङ्कमा:			
(क)	रु.३० लाखसम्म	०.२५%		
(ख)	रु.३० लाख भन्दा बढी रु.२ करोडसम्म	०.५०%		
(ग)	रु.२ करोड भन्दा बढी रु.१० करोडसम्म	०.६५%		
(घ)	रु.१० करोड भन्दा माथि	०.७५%		
(४)	मानो छुट्टिएको र मानो जोडिएको प्रति लिखत			

क्र.सं.	लिखतको प्रकार	रजिष्ट्रेशन दस्तुरको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अंकमा		
		उपमहानगरपालिका क्षेत्रको दस्तुर	नगरपालिका क्षेत्रको दस्तुर	गाउँपालिका क्षेत्रको दस्तुर
(क)	मानो छुट्टिएको	रु.१२,०००।-	रु.११,०००।-	रु.६,०००।-
(ख)	मानो जोडिएको	रु.१२,०००।-	रु.११,०००।-	रु.६,०००।-
(५)	शेषपछिको बकसपत्र / अष्टलोहको लिखत पारित तथा संशोधन, बदर वा रद्द प्रति लिखत:			
(क)	शेषपछिको बकसपत्र/अष्टलोहको लिखत			
	(अ) तीन पुस्ताभित्र	रु.१०,०००।-	रु.८,०००।-	रु.६,०००।-
	(आ) तीन पुस्ताबाहिर	रु.१५,०००।-	रु.१२,०००।-	रु.७,०००।-
(ख)	संशोधन, बदर वा रद्द गर्दाको लिखत			
	(अ) शर्त संशोधन	रु.१,६००।-	रु.१,१००।-	रु.६००।-
	(आ) बकसपत्र बदर वा रद्द	रु.२,०००।-	रु.१,५००।-	१,०००।-
(६)	बन्धकीको लिखत: व्यक्ति व्यक्तिबीच भएको दृष्टिवन्धकी, भोगवन्धकी र लखवन्धकीको लिखतको थैली अंकमा	१.५०%	१.५०%	१.२५%
(७)	अन्य जुनसुकै प्रकारको लिखत:			
	(क) रकम खुलेकोमा थैली अङ्कमा	३.००%	२.००%	१.००%
	(ख) रकम नखुलेकोमा (प्रति लिखत)	रु.७,०००।-	रु.५,०००।-	रु.३,०००।-
(८)	अधिकारनामा, मञ्जुरीनामा र अख्तियारनामाको प्रति लिखत	रु.३,५००।-	रु.३,०००।-	रु.२,५००।-
(९)	कपाली तमसुक र करारनामाको लिखत: दाखिल खारेज नहुने कपाली तमसुक र करारनामाको लिखतको थैली अङ्कमा	१.५०%	१.२५%	१.००%
(१०)	गुठी दर्ता तथा नवीकरण प्रति मिसिल			
	(क) गुठी दर्ता	रु.३,०००।-		
	(ख) गुठी नवीकरण	रु.१,५००।-		
(११)	घर बहाल लिखतको थैली अङ्कमा	५.००%	४.००%	३.००%
स्पष्टीकरण: घर बहाल लिनेदिने बीचमा हुने लिखत पारित गर्दा पहिलो महिनाको घर बहाल रकमलाई थैली अङ्क मानिनेछ।				
(१२)	अचल सम्पत्ति फलोपभोग (युजफ्रुक्टी) प्रति लिखत	रु.१,०००।-	रु.७००।-	रु.५००।-
(१३)	बेजिल्ला बेइलाका पारित/सम्बन्धी व्यवस्था			

	लिखत प्रकार	दस्तुर वा शुल्क	बेजिल्ले /बेइलाकाको लिखत पारित वापतको थप शुल्क
(क)	अंशवण्डा तथा अंशभरपाई र अंशछोडपत्र बाहेकको सबै प्रकारका लिखत	जग्गा भएको प्रदेश सरकारले तोकेको दरमा शुल्क वा दस्तुर असुल गरी दाखिल खारेज गर्ने क्षेत्राधिकार भएको भूमिसुधार/मालपोत कार्यालयको खातामा शुल्क वा दस्तुर जम्मा गरेको सक्कलै बैंक भौचर संलग्न हुनुपर्ने।	प्रदेशभित्र वा प्रदेशबाहिरका जिल्लाको लिखत पारित गर्दा यस आर्थिक ऐन बमोजिम असुल भएको रजिष्ट्रेशन शुल्क वा सेवा शुल्क वा रोक्का दस्तुरको दस प्रतिशतले हुन आउने थप रकम लिखत पारित गर्ने कार्यालयको खातामा जम्मा गरेको सक्कलै बैंक भौचर समेत संलग्न गर्नु पर्नेछ। पर्नेछ। भूमिसुधार/मालपोत कार्यालयले यो रकम प्रदेश सरकारले तोकेको खातामा एकमुष्टरूपमा जम्मा गर्नुपर्नेछ।
(ख)	अंशवण्डा तथा अंश भरपाई र अंशछोडपत्र लिखत।		नलाग्ने

(ख) सेवा शुल्क

क्र.सं.	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा (रुपैयाँमा)		
		उपमहानगरपालिका क्षेत्रको दस्तुर	नगरपालिका क्षेत्रको दस्तुर	गाउँपालिका क्षेत्रको दस्तुर
(१)	डोर माग गर्ने निवेदनमा:			
(क)	तराई क्षेत्रमा	२०,०००।-	१५,०००।-	१०,०००।-
(ख)	अन्य क्षेत्रमा	१५,०००।-	१०,०००।-	६,०००।-
(२)	वित्तीय धितो			
	नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त बैंक, वित्तीय तथा सहकारी संस्थाबाट दिने कर्जाको बन्धकी लिखतको थैली अङ्कमा:			
(क)	रु.१ लाखसम्मको लिखत	रु.१,५००।-	रु.१,३००।-	रु.१,१००।-
(ख)	रु.१ लाख भन्दा बढी रु.५ लाख सम्मको लिखत	रु.२,०००।-	रु.१,८००।-	रु.१,६००।-
(ग)	रु.५ लाख भन्दा बढी रु.१० लाख सम्मको लिखत	रु.३,०००।-	रु.२,८००।-	रु.२,५००।-
(घ)	रु.१० लाख भन्दा बढी रु.२० लाखसम्मको लिखत	रु.३,५००।-	रु.३,३००।-	रु.३,२००।-
(ङ)	रु.२० लाख भन्दा बढी रु.३५ लाखसम्मको लिखत	रु.५,५००।-	रु.५,०००।-	रु.४,५००।-

क्र.सं.	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा (रुपैयाँमा)		
		उपमहानगरपालिका क्षेत्रको दस्तुर	नगरपालिका क्षेत्रको दस्तुर	गाउँपालिका क्षेत्रको दस्तुर
(च)	रु.३५ लाख भन्दा बढी रु.५० लाखसम्मको लिखत	रु.१२,०००।-	रु.८,०००।-	रु.६,०००।-
(छ)	रु.५० लाख भन्दा बढी रु.१ करोडसम्मको लिखत	रु.२८,०००।-	रु.२४,०००।-	रु.२२,०००।-
(ज)	रु.१ करोड भन्दा बढी रु.२ करोडसम्मको लिखत	रु.३५,०००।-	रु.३२,०००।-	रु.३०,०००।-
(झ)	रु.२ करोड भन्दा बढी रु.५ करोडसम्मको लिखत	रु.५५,०००।-	रु.४८,०००।-	रु.३८,०००।-
(ञ)	रु. ५ करोड भन्दा बढी रु. २० करोडसम्मको लिखत	रु.१,१०,०००।-	रु.९५,०००।-	रु.८५,०००।-
(ट)	रु. २० करोड भन्दा बढी रु. ५० करोडसम्मको लिखत	रु.२,१०,०००।-	रु.१,६०,०००।-	रु.१,३५,०००।-
(ठ)	रु. ५० करोड भन्दा माथि जतिसुकै ऋण रकमको लिखत	रु.५,५०,०००।-	रु.३,५०,०००।-	रु.२,५०,०००।-
(३)	सरकारी जग्गा लिजमा उपलब्ध गराउँदा लाग्ने लिज रकम	सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ बमोजिम लिज रकम लाग्नेछ।		
(४)	जग्गाधनी दर्ता प्रमाणपुर्जा र सेस्ताको प्रतिलिपि (प्रति पुर्जा वा प्रति सेस्ता)			
(क)	जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि	रु.१,०००।-	रु.७००।-	रु.५००।-
(ख)	जग्गाधनी सेस्ताको प्रमाणित प्रतिलिपि	रु.७००।-	रु.५००।-	रु.२००।-
(ग)	सम्बन्धित निकायबाट प्लानिङ्ग परमिट लिई आवासीय वा व्यावसायिक क्षेत्रमा घर/घरजग्गा व्यवसाय गर्ने कम्पनीले आफ्नो वा अन्य कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गा कित्ताकाट गर्दा प्रति मिसिल	रु.१,५००।-	रु.१,०००।-	रु.७००।-
(घ)	जग्गाधनी प्रमाण पूर्जाको पुरानो प्रति खिची नयाँ पुर्जा जारी गर्दा	रु.१००।-		

क्र.सं.	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा (रुपैयाँमा)		
		उपमहानगरपालिका क्षेत्रको दस्तुर	नगरपालिका क्षेत्रको दस्तुर	गाउँपालिका क्षेत्रको दस्तुर
नोट: पारित लिखत वा निर्णय मिसिल संलग्न कागजातको प्रयोजन खोली सरोकारवालाले निवेदन गरेमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ४६ को उपदफा (३) बमोजिम प्रति पृष्ठमा दश रुपैयाँको हुलाक टिकट टाँस गर्न लगाई प्रतिलिपि प्रमाणित गरी दिनु पर्नेछ। तर कुनै सरकारी निकायले प्रमाणका लागि स्वेप्ता वा पारित लिखत वा निर्णय मिसिल संलग्न कागजातको प्रमाणित प्रतिलिपि माग गर्दा प्रतिलिपि शुल्क लाग्ने छैन।				
(५)	दाखिल खारेज शुल्क			
(क)	अदालत वा अन्य न्यायिक निकायबाट करार लिखत अनुसार ठहर्याएको फैसला वा मिलापत्र अनुसारको दाखिला खारेज गर्दा थैली अङ्कमा	५.००%	४.५०%	२.००%
नोट: यो बमोजिम दाखिल खारेज गर्दा भूमिसुधार/मालपोत कार्यालयले साविकमा करारनामाको लिखत पारित गरेको र सो उपरमा अदालत वा अन्य न्यायिक निकायबाट फैसला वा मिलापत्र भएको हुनुपर्दछ।				
(ख)	अदालत वा अन्य न्यायिक निकायबाट भएको फैसला वा मिलापत्र बमोजिम (अंश र अपुताली बाहेक) को दाखिल खारेज गर्दा थैली अङ्कमा	३.००%	२.५०%	१.२५%
(ग)	अदालत वा अन्य न्यायिक निकायबाट अंश वा अपुताली सम्बन्धमा भएको फैसला वा मिलापत्र बमोजिम हुने दाखिल खारेज गर्दा थैली अङ्कमा	अंशको हकमा अंशबण्डा सरह र अपुतालीको हकमा नामसारी सरह शुल्क लाग्नेछ।		
(घ)	बैङ्क तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार गरी बैक तथा वित्तीय संस्थाको पत्रानुसार व्यक्तिको नाममा दाखिल खारेज गर्दाको थैली अङ्कमा	४.००%	३.५०%	३.००%
(ङ)	बैङ्क तथा वित्तीय संस्था वा सहकारी	रु.१५,०००।-	रु.१२,०००।-	रु.८,०००।-

क्र.सं.	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा (रुपैयाँमा)		
		उपमहानगरपालिका क्षेत्रको दस्तुर	नगरपालिका क्षेत्रको दस्तुर	गाउँपालिका क्षेत्रको दस्तुर
	संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी धितोजमानी कर्ताको नामबाट बैङ्क तथा वित्तीय संस्था वा सहकारी संस्थाले आफ्नो नाममा दाखिल खारेज गर्दा प्रति मिसिल			
(च)	बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो लिलाममा बैंक वा संस्था आफैले सकार गरेपछि सम्बन्धित धितोजमानी दिने व्यक्ति वा निजको हकवालालाई नै फिर्ता गर्दा पारित गर्ने लिखतको थैली अङ्कमा	२.००%	२.००%	१.००%
(छ)	भूमिसुधार/मालपोत कार्यालयबाट जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट वा मोही नामसारी गर्दा	नलाग्ने		
(ज)	अदालत वा न्यायिक निकायको फैसला बमोजिम लिलाम बढाबढ गरी दाखिल खारेज गर्दा प्रति मिसिल	रु.५,०००।-	रु.३,०००।-	रु.२,०००।-
(झ)	शेषपछिको बकसपत्रको दाखिल खारेज गर्दा थैली अङ्कमा			
	(अ) तीनपुस्ताभित्र	सबै क्षेत्रका लागि हालैदेखिको बकसपत्र सरह		
	(आ) तीनपुस्ताबाहिर	राजीनामा सरह		
(६)	नामसारी प्रति मिसिल			
	(क) तीन पुस्ता भित्र	रु.१,५००।-	रु.१,२००।-	रु.८००।-
	(ख) तीन पुस्ताभन्दा बाहिर	रु.६,०००।-	रु.५,०००।-	रु.३,५००।-
(७)	हाल साविक			
	(क) पुनः नापजाँच पछिको हाल साविक तथा अद्यावधिक गर्दा प्रति मिसिल	रु.१,०००।-	रु.७००।-	रु.५००।-
	(ख) दर्ता बाँकी जग्गाको व्यक्तिका नाममा दर्ता सेप्ता कायम गर्दा	नलाग्ने		
(८)	सेप्ता र पुर्जामा घर कायम तथा पाताल गर्दा प्रति मिसिल:			
	(क) घर कायम	रु.३,५००।-	रु.३,०००।-	रु.१,५००।-

क्र.सं.	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा (रुपैयाँमा)		
		उपमहानगरपालिका क्षेत्रको दस्तुर	नगरपालिका क्षेत्रको दस्तुर	गाउँपालिका क्षेत्रको दस्तुर
	(ख) घर पाताल		रु.५००।-	रु.३००।-
(९)	संशोधन दस्तुर			
	मालपोत ऐन, २०३४ को दफा ७(३) अनुसारको विवरणमा संशोधन गर्नु पर्दा प्रति मिसिल	रु.१,५००।-	रु.१,०००।-	रु.५००।-
(१०)	रोक्का दस्तुर			
	(क) यस अनुसूचीको खण्ड ख. सेवा शुल्क को सि.नं. २ बमोजिम बन्धकी लिखत रजिष्ट्रेशन भएकोमा सोही बमोजिम सेवा शुल्क लाग्नेछ तर यस बमोजिमको रोक्का दस्तुर भने लाग्दैन।			
	(ख) यस अनुसूचीको खण्ड ख.को सि.नं.२ बमोजिम बन्धकी लिखत रजिष्ट्रेशन भएकोमा बाहेक रोक्का राख्ने निकायको पत्रमा उल्लेख भएको ऋण अङ्कमा			
	(अ) रु.१ लाखसम्मको ऋण अङ्कमा	रु.५००।-	रु.४००।-	रु.३००।-
	(आ) रु.१ लाख भन्दा बढी रु. ५ लाखसम्म	रु.१,०००।-	रु.७००।-	रु.५००।-
	(इ) रु. ५ लाख भन्दा बढी रु. १० लाखसम्म	रु.१,५००।-	रु.१,०००।-	रु.७००।-
	(ई) रु. दश लाख देखि माथि	यस अनुसूचीको खण्ड ख.सेवा शुल्क को सि.नं.२ बमोजिम बन्धकी लिखत पारित गर्नुपर्नेछ र सोही बमोजिम सेवा शुल्क लाग्नेछ।		
नोटः				
कुनै सरकारी निकायले रोक्का प्रयोजन उल्लेख गरी वा नगरी कुनै ब्यक्ति वा निकायको नाममा रहेको घरजग्गा रोक्का राख्न लेखी पठाएमा यस अनुसूची बमोजिम कुनै शुल्क वा दस्तुर लाग्ने छैन।				

(ग) विविध:

१.	यस अनुसूची बमोजिम हुने कामका लागि "तीन पुस्ता" भन्नाले बाजे, बज्यै, आमा, बाबु, पति, पत्नी, दाजु, भाउजू, भाइ, भाइबुहारी, दिदी, भिनाजु, बहिनी, बहिनी-ज्वाई, छोरा, छोरा-बुहारी, छोरी, छोरी-ज्वाई, सासु, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, भतिजा, भतिजा-बुहारी भतिजी, नाति, नातिनी, नातिनी ज्वाई, नातिनीबुहारी, काका, काकी, मामा, माइजू, भान्जा, भान्जी, ठूलोबुवा, ठूलीआमा (बाबुतर्फका), आमाजू, नन्द, सौता-सौता, एकै दाजु भाइ दिदी-भाइको छोरा, बुहारी, छोरी, ज्वाई, फुपू, फूपा, भदा, भदै, भदाबुहारी, भदैनी ज्वाई र धर्मसन्तान बीच हुने कारोबारलाई जनाउँदछ।
२.	जलविद्युत, उद्योग, चिया खेती, कफी खेती, कपास खेती, पुष्प व्यवसाय, तरकारी खेती, पशुपंक्षी पालन, अलैची खेती, जडिबुटी खेती एवं फलफूल उद्योगको नाममा खरीद हुने जग्गाको लिखत पारित गर्दा सोमा लाग्ने रजिष्ट्रेशन शुल्कमा पचहत्तर प्रतिशत छुट हुनेछ। छुट लिनका लागि खरिद हुन लागेको जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णयको प्रमाणित प्रतिलिपी र सोही विषयमा भूमिसुधार/मालपोत कार्यालयको नाममा लेखिएको सिफारिस पत्रसमेत पेश गर्नुपर्नेछ। तर छुट सुविधा लिई प्राप्त गरेको त्यस्तो जग्गा साविकमा छुट दिन सिफारिस गर्ने निकायबाट उद्देश्य विपरीत प्रयोग भएको छ भनी किटानी सिफारिस भई आएमा भूमिसुधार/मालपोत कार्यालयले उक्त जग्गा रोक्का राखी साविकमा छुट दिएको रजिष्ट्रेशन शुल्क वा दस्तुर तथा सोही बराबरको जरिवाना समेत असुल उपर गरेपछि मात्र उक्त जग्गा फुकुवा गर्नुपर्नेछ।
३.	सामुहिक खेती योजना अन्तर्गत कृषि उत्पादन बढाउने उद्देश्यले व्यक्तिहरू मिली जग्गाको चक्का मिलाई खेती गर्ने उद्योगको नाममा खरीद हुने जग्गाको लिखत पारित गर्दा सोमा लाग्ने रजिष्ट्रेशन शुल्कमा पचहत्तर प्रतिशत छुट हुनेछ। छुट लिनका लागि खरिद हुन लागेको जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णयको प्रमाणित प्रतिलिपी र सोही विषयमा भूमिसुधार/मालपोत कार्यालयको नाममा लेखिएको सिफारिस पत्रसमेत पेश गर्नुपर्नेछ। तर छुट सुविधा लिई प्राप्त गरेको त्यस्तो जग्गा साविकमा छुट दिन सिफारिस गर्ने निकायबाट उद्देश्य विपरीत प्रयोग भएको छ भनी किटानी सिफारिस भई आएमा भूमिसुधार/मालपोत कार्यालयले उक्त जग्गा रोक्का राखी साविकमा छुट दिएको रजिष्ट्रेशन शुल्क वा दस्तुर तथा सोही बराबरको जरिवाना समेत असुल उपर गरेपछि मात्र उक्त जग्गा फुकुवा गर्नुपर्नेछ।
४.	प्रदेश भित्र सूती, गुट्खा, पानपराग र मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगले उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगको नाममा खरीद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा पचास प्रतिशत छुट हुनेछ। यस प्रयोजनको लागि जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले भूमिसुधार/मालपोत कार्यालयलाई छुट दिन गरेको निर्णयको प्रमाणित प्रतिलिपी र सिफारिस पत्र समेत पेश गर्नु पर्नेछ। तर, छुट सुविधा लिई प्राप्त गरेको त्यस्तो जग्गा साविकमा छुट दिन सिफारिस गर्ने निकायबाट उद्देश्य विपरीत प्रयोग भएको छ भनी किटानी सिफारिस गरेमा भूमिसुधार/मालपोत कार्यालयले उक्त जग्गा रोक्का राखी छुट दिएको रजिष्ट्रेशन शुल्क वा दस्तुर तथा सोही बराबरको जरिवाना समेत असुल

	उपर गरेपछि मात्र उक्त जग्गा फुकुवा गर्नुपर्नेछ।
५.	कृषि ऋणको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन शुल्क पूर्णरूपमा छुट हुनेछ। छुट लिनका लागि खरिद हुन लागेको जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णयको प्रमाणित प्रतिलिपी र सोही विषयमा भूमिसुधार/मालपोत कार्यालयको नाममा लेखिएको सिफारिस पत्रसमेत पेश गर्नुपर्नेछ। तर, छुट सुविधा लिई प्राप्त गरेको त्यस्तो कृषि ऋण उद्देश्य विपरीत प्रयोग भएको छ भनी छुटका लागि सिफारिस गर्ने निकायको सिफारिसका आधारमा भूमिसुधार/मालपोत कार्यालयले साविकमा रहेको बन्धकी रोक्का फुकुवा भएका बखत उक्त जग्गा रोक्का राखी साविकमा छुट दिएको रजिष्ट्रेशन शुल्क वा दस्तुर तथा सोही बराबरको जरिवानासमेत असुल उपर गरेपछि मात्र उक्त जग्गा फुकुवा गर्नुपर्नेछ।
६.	बीमा संस्थान, बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त बीमा कम्पनी, विश्वविद्यालय, बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना बहालवाला कर्मचारीहरूलाई सेवा शर्त बमोजिम ऋण सुविधा प्रदान गर्दा रजिस्ट्रेशन शुल्क पूर्णरूपमा छुट हुनेछ। तर, सेवा शुल्क बापत रु. १,५००।- लाग्नेछ।
७.	(क) कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले नियमित बचत जम्मा गर्ने आफ्ना सञ्चयकर्ताहरूलाई ऋण सुविधा उपलब्ध गराउने प्रयोजनका लागि धितोबन्धक लिखत पारित गर्दा वा यस अनुसूचीको खण्ड ख. को बुँदा नं. १० रोक्का दस्तुरको खण्ड (ख) बमोजिम पत्रद्वारा घर जग्गा रोक्का राख्दा कुनै पनि शुल्क वा दस्तुर लाग्ने छैन। तर, सेवा शुल्क रु. ५००।- लाग्नेछ। (ख) प्रचलित कानून बमोजिम दर्ता भै संचालनमा रहेका सहकारी संस्थाहरूले आफ्नो कार्यक्षेत्रभित्र आफ्ना शेयर सदस्यहरूलाई ऋण लगानी गर्दा दशलाख रुपैयाँसम्मको थैली अङ्कमा रोक्का दस्तुर बाहेक सेवा शुल्क छुट हुनेछ। सो भन्दा माथिको थैली अंकमा सेवा शुल्क महलको सि.नं. २ बमोजिमको सेवा शुल्क लाग्नेछ। यस बमोजिम रोक्का राखिने घरजग्गा सहकारी संघ संस्थाको कार्यक्षेत्रभित्र वा बाहिरका पनि हुनसक्ने र धितो जमानी दिने व्यक्ति सहकारी सदस्य बाहेकका व्यक्ति पनि हुनसक्ने छन्।
८.	पहिलो र दोश्रो जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र आदिवासी/जनजाती आन्दोलनमा शहादत प्राप्त गरेका शहीदका आश्रित पति, पत्नी, छोरा, छोरी तथा माता, पिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस अनुसूची बमोजिम लाग्ने सबै प्रकारका शुल्क पूर्णरूपमा छुट हुनेछ। तर यो सुविधा प्राप्त गर्ने व्यक्तिले नेपाल सरकारले जारी गरेको परिचयपत्र वा जग्गा प्राप्त गर्ने व्यक्तिको स्थायी ठेगाना भएको हालको स्थानीय तहबाट किटानी सिफारिस पत्र पेश गर्नु पर्नेछ।
९.	अपाङ्गता भएका व्यक्ति, दलित एवं पिछडिएका जाति भनी जग्गाधनीको स्थायी ठेगाना भएको हालको स्थानीय तहबाट भएको सिफारिस वा आधिकारिक प्रमाणको आधारमा निजहरूको नाममा घर जग्गा प्राप्त हुँदा यस अनुसूची बमोजिम असूल गरिने रजिष्ट्रेशन शुल्कमा पच्चीस प्रतिशत छुट हुनेछ। यसरी

	छुट लिएको पहिलो पटक हो होइन भन्ने कुरा व्यक्तिको स्वघोषणा आधारमा हुनेछ। निजले गरेको स्वघोषणा झुठो ठहरिए साविकमा पाएको छुट रकम असुल गरी सोही बमोजिम जरिवानासमेत असुल उपर गरिनेछ।
१०.	महिला, सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा माता र पिता विहिन नाबालकको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस अनुसूची बमोजिम लाग्ने रजिष्ट्रेशन शुल्कमा पच्चीस प्रतिशत छुट हुनेछ। तर एकल महिलाको हकमा भने पैतीस प्रतिशत छुट हुनेछ। छुटका लागि सो खुल्ने प्रमाण/कागजात पेश गर्नुपर्नेछ।
११.	(क) हाल पति वा पत्नीको नाममा कायम रहेको घर जग्गाको स्वामित्व परिवर्तन गरी पति-पत्नी दुवैको संयुक्त स्वामित्वको रूपमा लिखत गर्न चाहेमा सो सगोलनामाको लिखतमा रु.१००।- मात्र रजिष्ट्रेशन शुल्क लाग्नेछ। (ख) १०० जनाभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमुलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरिद गर्दा यस अनुसूची बमोजिम लाग्ने रजिष्ट्रेशन शुल्कमा पचहत्तर प्रतिशत छुट दिइनेछ। छुट लिनका लागि खरिद हुन लागेको जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णयको प्रमाणित प्रतिलिपी र सोही विषयमा भूमिसुधार/मालपोत कार्यालयको नाममा लेखिएको सिफारिस पत्रसमेत पेश गर्नुपर्नेछ। तर, छुट सुविधा लिई प्राप्त गरेको त्यस्तो जग्गा साविकमा छुट दिन सिफारिस गर्ने निकायबाट उद्देश्य विपरीत प्रयोग भएको छ भनी किटानी सिफारिस भई आएमा भूमिसुधार/मालपोत कार्यालयले उक्त जग्गा रोक्का राखी साविकमा छुट दिएको रजिष्ट्रेशन शुल्क वा दस्तुर तथा सोही बराबरको जरिवानासमेत असुल उपर गरेपछि मात्र उक्त जग्गा फुकुवा गर्नुपर्नेछ। (ग) भूमिहीन, मुक्तकमैया र हलिया परिवारले सहूलियत ऋण र अनुदान प्राप्त गरी खरिद गरेको जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर पूर्णरूपमा छुट हुनेछ। यसको लागि सो खुल्ने प्रमाण/कागजात/परिचयपत्र तथा घरजग्गा प्राप्त गर्ने व्यक्तिको स्थायी ठेगाना भएको स्थानीय तहको सिफारिसपत्र पेश गर्नुपर्नेछ।
१२.	प्रदेश भित्र यो ऐन लागू हुँदाका वखत नेपाल सरकारबाट घोषणा भएका वा यसपछि घोषणा हुने नगरपालिकाको हकमा त्यस्ता नगरपालिकाको नाम र क्षेत्र निर्धारण गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको मितिदेखि यस अनुसूची बमोजिमको शुल्क र दस्तुर लाग्नेछ।
१३.	सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्थाले संस्थाको प्रयोजनको लागि (कार्यालय तथा सेवा केन्द्रको भवन निर्माण कार्य) मात्र पहाडी वा हिमाली क्षेत्रमा २ रोपनी, तराई र भित्री मधेशमा ३ कठ्ठासम्म जग्गा र भवन खरिद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा शत प्रतिशत छुट हुनेछ। यसका लागि सहकारी संघ संस्थाका नियामक निकायहरूमध्ये सहकारीको कार्यक्षेत्रको आधारमा स्थानीय तह वा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय वा सहकारी विभागको सिफारिस पत्र पेश गर्नुपर्नेछ। तर, त्यस्ता सहकारी संस्थाले रजिष्ट्रेशन शुल्क छुट सुविधामा खरिद गरेको जग्गा तथा भवन संस्था गाभिएको वा विघटन भएको अवस्थामा बाहेक बिक्री गरेमा वा कुनै पनि किसिमबाट दाखिल खारेज

	भै गएमा साविकमा छुटका लागि सिफारिस गर्ने नियामक निकायको सिफारिसका आधारमा भूमिसुधार/मालपोत कार्यालयले उक्त जग्गा रोक्का राखी साविकमा छुट दिएको रजिष्ट्रेशन शुल्क वा दस्तुर असुल उपर गरेपछि मात्र उक्त जग्गा फुकुवा गर्नुपर्नेछ। तर बचत तथा ऋण सहकारी संस्थाको हकमा यो छुट लागू हुने छैन।
१४.	यस अनुसूची बमोजिम छुट दिँदा एक व्यक्तिले एकभन्दा बढी छुट सुविधा पाउने भएमा सबैभन्दा बढी कुनै एकमात्र छुट पाउनेछ।
१५.	एउटै कारोबारमा दशलाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म थैली रकम भएको घरजग्गा खरिद वा बिक्री गर्दा ऋणी धनीले कुनै पनि बैकिङ्ग उपकरणको माध्यमद्वारा कारोबार गर्नुपर्नेछ तर सो भन्दा माथिको थैली रकमको हकमा क्रेताले बैंकबाट भुक्तानीको लागि योग्य (गुड फर पेमेन्ट) चेक वा बैंक ग्यारेन्टी वा ई-पेमेन्ट भएको प्रमाण वा राष्ट्र बैंकको निर्देशन बमोजिमका अन्य प्रमाणको प्रतिलिपी पेश गरेपछि वा बिक्रेताको नाममा बैंकमा रहेको खातामा रकम जम्मा गरेको बैंक भौचरको प्रतिलिपी पेश गरेपछि मात्र भूमिसुधार/मालपोत कार्यालयले लिखत पारित गर्नुपर्नेछ।
१६.	पति पत्नीको संयुक्त नाममा पारित हुने सबै प्रकारका लिखतमा महिला सरह रजिष्ट्रेशन शुल्क छुट दिइनेछ।
१७.	नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गत रहेको कुनै एक सरकारी निकायको नाममा रहेको जग्गा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गत रहेको अर्को कुनै सरकारी निकायको नाममा प्राप्त गर्दा यस अनुसूची बमोजिमको कुनै पनि शुल्क वा दस्तुर लाग्ने छैन।
१८.	कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतको कुनै सरकारी निकायलाई निःशुल्क रूपमा प्राप्त भएमा वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतको कुनै पनि सरकारी निकायले खरिद गरी लिएमा यस अनुसूची बमोजिमको कुनै पनि शुल्क वा दस्तुर लाग्ने छैन।
१९.	एकपटक कारोबार भएको थैली अङ्कभन्दा कम मूल्याङ्कन कायम गरी लिखत पारित गर्न पाईने छैन। तर, बन्धकी लिखतमा उल्लेख भएको ऋण रकमलाई धितो लिलामी वा सकार गरी दाखिल खारेज गर्ने प्रयोजनभन्दा अन्य लिखत वा कारोबारमा गणना गरिने छैन।
२०.	यस अनुसूची बमोजिम पत्रद्वारा भएको रोक्का वा बन्धकी लिखतका आधारमा भएको रोक्का घरजग्गा फुकुवा गर्दा कुनै पनि शुल्क वा दस्तुर लाग्दैन। यसरी फुकुवा गर्दा रोक्का राख्ने निकायको पत्रमा उल्लेख भए बमोजिम रोक्का राखिएका मध्ये केही वा आंशिक ससीम कित्तामात्र पनि फुकुवा गर्न बाधा पर्नेछैन।
२१.	संघ, संस्था वा निकायको विधानमा उल्लेखित धार्मिक तथा सामाजिक हितका निमित्त स्थापित नेपालमा दर्ता भएका संघ संस्था वा निकायले आफ्नो नाममा निःशुल्क रूपमा प्राप्त गर्ने जग्गाको लिखत पारित गर्दा संघ संस्था दर्ता गर्ने निकायको सिफारिसमा र प्रदेश सरकारको निर्णयमा शत प्रतिशत रजिष्ट्रेशन शुल्क छुट दिइनेछ। तर, कुनै खास जात, जाति वा थरसँग सम्बन्धित वा कुनै

	एउटै जात वा थरका व्यक्ति वा समुदायको लागि मात्र कार्य गर्ने संघ, संस्था वा निकायलाई त्यस्तो छुट सुविधाको सिफारिस दिइने छैन।
२२.	यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल सरकारबाट घोषणा भएका वा यसपछि घोषणा हुने नगरपालिकाको हकमा त्यस्ता नगरपालिकाको नाम र क्षेत्र निर्धारण गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको मितिदेखि यस अनुसूची बमोजिमको घर जग्गा रजिष्ट्रेशन दस्तुर र सेवा शुल्क लाग्नेछ।
२३.	दुई वा दुई भन्दा बढी पक्षले आपसी सहमतिमा कृषि प्रयोजनको लागि जग्गाको चक्काबन्दी गर्न हक हस्तान्तरण गर्दा सोमा लाग्ने राजस्व मिनाहा गरिनेछ। यसको लागि सम्बन्धित कार्य गर्न भनी जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धी गरेको निर्णयको प्रतिलिपी र राजस्व छुट दिने सम्बन्धी भूमिसुधार/मालपोत कार्यालयलाई दिएको सिफारिस पत्र समेत पेश गर्नुपर्नेछ। यसरी राजस्व मिनाहाको सुविधा लिई चक्काबन्दी गरेको जग्गाको कुनै पनि किसिमले हक हस्तान्तरण गर्न पाइने छैन।

अनुसूची-२

(दफा ३. को उपदफा (१) सँग सम्बन्धित)

सवारी साधन कर, सेवा शुल्क र दस्तुर

(क) सवारी साधन कर

(१) निजी सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः

क्र.सं.	सवारीसाधनको किसिम	वार्षिक कर दर (रुपैयाँ)
(क)	कार, जिप, भ्यान, माइक्रोबस	
(अ)	१००० सि.सि. सम्म	२२,०००।-
(आ)	१००१ सि.सि. देखि १५०० सि.सि. सम्म	२५,०००।-
(इ)	१५०१ सि.सि. देखि २००० सि.सि. सम्म	२७,०००।-
(ई)	२००१ सि.सि. देखि २५०० सि.सि. सम्म	३७,०००।-
(उ)	२५०१ सि.सि. देखि ३००० सि.सि. सम्म	५०,०००।-
(ऊ)	३००० सि.सि. देखि ३५०० सि.सि. सम्म	६५,०००।-
(ए)	३५०० सि.सि. भन्दा माथि	७०,०००।-
(ख)	डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, मिनीट्रिपर र क्रेन जस्ता मेशिनरी उपकरण	
(अ)	डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरण	४०,०००।-
(आ)	ट्रिपर	४०,०००।-
(इ)	मिनीट्रिपर	३०,०००।-
(ग)	ट्रेक्टर, पावर टिलर र हारवेष्टर	
(अ)	ट्रेक्टर	८,०००।-
(आ)	पावर टिलर	१,०००।-
(इ)	हारवेष्टर	४,०००।-
(घ)	मिनीट्रक/मिनीबस	२७,०००।-
(ङ)	ट्रक/बस	३५,०००।-
(च)	तेल ट्याङ्कर र ग्यास बुलेट	३५,०००।-
(छ)	तिन पाङ्ग्रे	६,०००।-
(ज)	दुई पाङ्ग्रे सवारी साधन	
(अ)	१२५ सि.सि. सम्म	२,८००।-
(आ)	१२६ सि.सि. देखि १५० सि.सि. सम्म	५,०००।-
(इ)	१५१ सि.सि. देखि २५० सि.सि. सम्म	६,५००।-
(ई)	२५१ सि.सि. देखि ४०० सि.सि. सम्म	११,०००।-
(उ)	४०१ सि.सि. देखि ६५० सि.सि. सम्म	२०,०००।-
(ऊ)	६५१ सि.सि. भन्दा माथि	३०,०००।-

(२) सार्वजनिक सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः

क्र.सं.	सवारीसाधनको किसिम	वार्षिक कर दर (रुपैयाँ)
(क)	कार, जिप, भ्यान, माइक्रो बस	
(अ)	१००० सि.सि.सम्म	११,०००।-
(आ)	१००१ सि.सि.देखि १५०० सि.सि.सम्म	१२,५००।-
(इ)	१५०१ सि.सि.देखि २००० सि.सि.सम्म	१३,५००।-
(ई)	२००१ सि.सि.देखि २५०० सि.सि.सम्म	१४,५००।-
(उ)	२५०१ सि.सि.देखि ३००० सि.सि.सम्म	१६,५००।-
(ऊ)	३००१ सि.सि.देखि ३५०० सि.सि.सम्म	१७,५००।-
(ए)	३५०१ सि.सि.देखि ४००० सि.सि.सम्म	१९,०००।-
(ऐ)	४००१ सी.सी. र सोभन्दा माथि सबै	२२,०००।-
(ख)	डोजर, एक्साभेटर, लोडर, रोलर, ड्रम्पर, क्रेन, ट्रक, मिक्स्चर जस्ता मेशिनरी उपकरण	२१,०००।-
(ग)	ट्रिपर	२०,०००।-
(घ)	मिनी ट्रिपर	१६,०००।-
(ङ)	मिनीट्रक, मिनीबस	१५,०००।-
(च)	ट्रक, बस र पानी ट्याङ्कर	२०,०००।-
(छ)	तेल ट्याङ्कर	२२,०००।-
(ज)	ग्यास बुलेट	२२,०००।-
(झ)	दुई पाङ्ग्रे सवारी साधन	
(अ)	१२५ सी.सी. सम्म	२,५००।-
(आ)	१२६ देखि १५० सम्मका	४,५००।-
(इ)	१५१ देखि २५० सम्मका	५,५००।-
(ई)	२५१ देखि ४०० सी.सी. सम्म	८,०००।-
(उ)	४०१ सी.सी. र सो देखि माथि	९,०००।-
(ज)	तीन पाङ्ग्रे	४,०००।-
(ट)	ट्रेक्टर	२,५००।-
(ठ)	पावर ट्रिलर	१,२००।-
(ड)	हार्वेष्टर	२,०००।-

(३) निजी विद्युतीय सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः

(क)	मोटरसाईकल/स्कुटर	वार्षिक कर दर (रुपैयाँ)
(अ)	५० वाटसम्म	छुट
(आ)	५१ वाट देखि ३५० वाटसम्म	१,०००।-

(इ)	३५१ वाट देखि १००० वाटसम्म	रु.१,७००।-
(ई)	१००१ वाट देखि माथि १५०० वाटसम्म	रु.२,५००।-
(उ)	१५०१ वाटभन्दा माथि सबै	रु.३,५००।-
(ख)	कार, जिप, भ्यान, माइक्रोबस र बस	
(अ)	५० किलो वाटसम्म	रु.१२,०००।-
(आ)	५१ किलोवाट देखि १२५ किलो वाटसम्म	रु.१८,०००।-
(इ)	१२६ किलोवाट देखि २०० किलो वाटसम्म	रु.२४,०००।-
(ई)	२०१ किलो वाटभन्दा माथि	रु.३५,०००।-
(उ)	ई रिक्सा	रु. ३,०००।-

(४) सार्वजनिक विद्युतीय सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः

(क)	कार, जिप, भ्यान, माइक्रोबस र बस	वार्षिक कर दर (रुपैयाँ)
(अ)	५० किलो वाटसम्म	३,५००।-
(आ)	५१ किलोवाट भन्दा माथि १२५ किलो वाटसम्म	६,०००।-
(इ)	१२६ किलोवाट भन्दा माथि २०० किलो वाटसम्म	१३,०००।-
(ई)	२०० किलोवाट भन्दा माथि	२०,०००।-
(उ)	ई-रिक्सा	३,०००।-

स्पष्टिकरण: दुई पाङ्ग्रे सार्वजनिक विद्युतीय सवारीमा निजी सरह सवारी साधन कर लाग्नेछ।

(ख) सवारी साधन दस्तुर/शुल्क

(१) सवारी साधन दर्ता, सरुवा र अस्थायी दर्तामा लाग्ने दस्तुर

सवारीको किसिम			दस्तुर (रुपैयाँ)
सार्वजनिक	ठुला सवारी		३,०००।-
	मझौला सवारी		२,०००।-
	साना सवारी	(क) कार, जिप, भ्यान, पिकअप, तिन पाङ्ग्रे, पावर टिलर	१,६००।-
		(ख) मोटरसाइकल, स्कुटर	८००।-
निजी	ठुला सवारी		२,०००।-
	मझौला सवारी		१,५००।-
	साना सवारी	(क) कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर	१,०००।-
		(ख) मोटरसाइकल, स्कुटर	८००।-

(२) सवारी साधन सरुवा सहमति दस्तुर

सवारीको किसिम	दस्तुर (रुपैयाँ)
ठुला सवारी	२,५००।-
मझौला सवारी	२,०००।-

सवारीको किसिम		दस्तुर (रुपैयाँ)
साना सवारी	(क) कार, जिप, भ्यान, पिकअप, तिनपाङ्ग्रे, पावर टिलर	१,३००।-
	(ख) मोटरसाइकल, स्कुटर	७००।-

(३) सवारी साधन नामासारी गर्दा गरिने सनाखत दस्तुर (प्रति सवारी)

सवारीको बर्गिकरण		प्रस्तावित दस्तुर (रुपैया)
ठूला सवारी		१५००।-
मझौला सवारी		१०००।-
साना सवारी	(क) कार, जिप, भ्यान, पिकअप, टेम्पो, तिनपाङ्ग्रे, पावर टिलर,	८००।-
	(ख) मोटरसाइकल, स्कुटर	५००।-

(४) सवारी दर्ता प्रमाण पत्र (ब्लु बुक) नवीकरण र प्रतिलिपि दस्तुर

सवारीको किसिम		दस्तुर (रुपैयाँ)
सार्वजनिक	ठूला सवारी	१,०००।-
	मझौला सवारी	७००।-
	साना सवारी	(क) कार, जिप, भ्यान, पिकअप, तिनपाङ्ग्रे, पावर टिलर
		(ख) मोटरसाइकल, स्कुटर

स्पष्टिकरण: सवारी दर्ता प्रमाण पत्र (ब्लु बुक) (अनलाईनमा दर्ता भएको सवारी समेत) को प्रतिलिपि दस्तुर रु. १,०००।- लाग्नेछ।

(५) सवारी साधन नामसारी दस्तुर

सवारीको किसिम		दस्तुर (रुपैयाँ)
सार्वजनिक	ठूला सवारी	२,०००।-
	मझौला सवारी	१,५००।-
	साना सवारी	(क) कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर ट्रिलर, तिनपाङ्ग्रे
		(ख) मोटरसाइकल, स्कुटर
निजी	ठूला सवारी	१,५००।-
	मझौला सवारी	१,०००।-
	साना सवारी	(क) कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर ट्रिलर, तिनपाङ्ग्रे
		(ख) मोटरसाइकल, स्कुटर

स्पष्टीकरण: पर्यटक सवारी र संस्थानको सवारी दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ।

(६) लगत कट्टा दस्तुर

क्र.सं.	सवारीको किसिम	दस्तुर (रुपैया)
१	चारपाङ्ग्रे	१,०००।-

२	दुईपाङ्ग्रे र तीनपाङ्ग्रे	५००।-
---	---------------------------	-------

(७) अर्धवार्षिक बाटो इजाजत पत्र दस्तुर नवीकरण समेत (सार्वजनिक)

(क) ठुला, मझौला र मिनि सार्वजनिक बस तथा ट्रकको लागि बाटो इजाजत दस्तुर

क्र.सं.	दुरी (किलोमिटर)	ठुला र मझौला बस, मिनि बस (रुपैयाँ)	ठुला र मझौला ट्रक, मिनी ट्रक (रुपैयाँ)
१.	१ देखि ५० किलोमिटर सम्म	८००।-	१,०००।-
२.	५१ देखि १०० किलोमिटर सम्म	१,०००।-	१,२००।-
३.	१०१ देखि १५० किलोमिटर सम्म	१,२००।-	१,४००।-
४.	१५१ देखि २०० किलोमिटर सम्म	१,४००।-	१,७००।-
५.	२०१ देखि २५० किलोमिटर सम्म	१,५००।-	१,८००।-
६.	२५१ देखि ३०० किलोमिटर सम्म	१,८००।-	२,०००।-
७.	३०१ देखि ३५० किलोमिटर सम्म	२,०००।-	२,२००।-
८.	३५१ देखि ४०० किलोमिटर सम्म	२,१००।-	२,४००।-
९.	४०१ देखि ४५० किलोमिटर सम्म	२,३००।-	२,६००।-
१०.	४५१ देखि ५०० किलोमिटर सम्म	२,६००।-	२,९००।-
११.	५०१ देखि ५५० किलोमिटर सम्म	३,०००।-	३,३००।-
१२.	५५१ देखि ६०० किलोमिटर सम्म	३,३००।-	३,४००।-
१३.	६०१ देखि ६५० किलोमिटर सम्म	३,५००।-	३,६००।-
१४.	६५१ देखि ७०० किलोमिटर सम्म	३,८००।-	३,९००।-
१५.	७०१ किलोमिटर भन्दा माथि	४,२००।-	४,३००।-

स्पष्टिकरण: प्रदेशभर सञ्चालन हुने मालवाहक ट्रक र मिनी ट्रकलाई रु. ५,०००।- तथा ५ सिट क्षमता भएको पिकअपलाई रु. ३,०००।- बाटो इजाजत दस्तुर लाग्नेछ।

(ख) ५ सिटभन्दा बढी १४ सिटसम्म क्षमता भएका सार्वजनिक सवारीको लागि बाटो इजाजत दस्तुर

क्र.सं.	दुरी (किलोमिटर)	दस्तुर (रुपैयाँ)
१.	१ देखि ५० किलोमिटर सम्म	८००।-
२.	५१ देखि १०० किलोमिटर सम्म	१,०००।-
३.	१०१ देखि १५० किलोमिटर सम्म	१,२००।-
४.	१५१ देखि २५० किलोमिटर सम्म	१,४००।-

(ग) ५ सिटसम्म क्षमता भएका सार्वजनिक सवारी साधनका लागि बाटो इजाजत दस्तुर

(१) ट्याक्सी, कार जिपको हकमा

क्र.सं.	विवरण	दस्तुर (रुपैयाँ)
१.	१ जिल्ला भएमा	१,५००।-
२.	२ जिल्ला भएमा	२,०००।-
३.	३ जिल्ला भएमा	२,५००।-

४.	४ जिल्ला भएमा	३,०००।-
----	---------------	---------

(२) इ-रिक्सा, अटोरिक्सा र अन्य तीनपांग्रे सवारी साधनको हकमा

क्र.सं.	विवरण	दस्तुर (रुपैयाँ)
१.	१ वटा स्थानीय तहभित्र	४००।-
२.	२ वटा स्थानीय तहभित्र	६००।-
३.	३ वटा स्थानीय तहभित्र	८००।-

(घ) पटके बाटो इजाजत पत्र दस्तुर

क्र.सं.	सवारीको किसिम	प्रति ५० किलोमिटर दर (रु.)
१.	ठूला/मझौला सवारी (रु. प्रति कि.मी.)	२००।-
२.	साना सवारी (रु. प्रति कि.मी.)	१५०।-

स्पष्टिकरण: न्यूनतम ५० किलोमिटरका दरले दस्तुर लिई पटके बाटो इजाजत जारी गरिनेछ।

(ङ) बाटो इजाजत पत्र प्रतिलिपि दस्तुर: सबै किसिमको सार्वजनिक सवारी साधनलाई बाटो इजाजत पत्रको प्रतिलिपि दस्तुर रु. ५००।- लाग्नेछ।

(च) एक कार्यालयबाट अर्को कार्यालयमा सुरुवा भई आउँदा लाग्ने बाटो इजाजतपत्र दस्तुर: रु. ५००।-

(६) जाँचपास प्रमाणपत्र दस्तुर (प्रतिलिपि तथा जरिवाना समेत)

क्र.सं.	सवारीको किसिम	दस्तुर (रुपैयाँ)
१.	ठूला सवारी	६००।-
२.	मझौला सवारी	५००।-
३.	साना सवारी	४००।-
४.	ठूला, मझौला र साना सवारीको जाँचपास गर्दा म्याद नाघी आएमा देहाय बमोजिमको जरिवाना लाग्नेछ:	
(क)	तोकिएको समयपछि एक महिनासम्म:	७,०००।-
(ख)	एक महिनादेखि तीन महिनासम्म:	८,०००।-
(ग)	तीन महिनादेखि छ महिनासम्म:	९,५००।-
(घ)	छ महिनादेखि एक वर्षसम्म:	१२,५००।-
(ङ)	एक वर्ष भन्दा माथि	१५,०००।-

स्पष्टीकरण: पर्यटक सवारी र संस्थानको सवारी दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ।

(७) प्रदुषण जाँच दस्तुर, नवीकरण र प्रतिलिपि तथा अन्य दस्तुर समेत

सवारीको किसिम		दस्तुर (रुपैयाँ)
सार्वजनिक	ठूला तथा मझौला सवारी	५००।-
	साना सवारी (कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर)	३००।-
	मोटरसाईकल/स्कुटर	३००।-
निजी	ठूला तथा मझौला सवारी	७००।-

सवारीको किसिम		दस्तुर (रुपैयाँ)
	साना सवारी (कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर)	५००।-
	मोटरसाईकल/स्कुटर	३००।-
ठूला, मझौला र साना सवारीको प्रदूषण जाँच गर्दा म्याद नाघी आएमा देहाय बमोजिमको जरिवाना लाग्नेछः		
(क)	तोकिएको समयपछि एक महिनासम्मः	१,०००।-
(ख)	एक महिनादेखि तीन महिनासम्मः	१,१००।-
(ग)	तीन महिनादेखि छ महिनासम्मः	१,३००।-
(घ)	छ महिनादेखि एक वर्षसम्मः	१,६००।-
(ङ)	एक वर्ष भन्दा माथि	२,०००।-

स्पष्टीकरणः निजी सवारी साधनको हकमा एक वर्ष र सार्वजनिक सवारी साधनको हकमा छ महिना बहाल अवधि रहनेछ।

(द) यातायात सेवा सञ्चालन अनुमति पञ्जिकृत दस्तुर (कम्पनी तथा फर्म ढुवानी र यात्रु सेवा)

क्र.सं.	पुँजी	दस्तुर (रुपैयाँ)
१.	पन्ध्र लाख रुपैयाँभन्दा कमको लागि	१,५००।-
२.	पन्ध्र लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म	३,५००।-
३.	पचास लाख रुपैयाँभन्दा माथि	५,५००।-
४.	एक करोड भन्दा माथि	१५,०००।-
सेवा संचालन अनुमति पञ्जिकृत भएका कम्पनी तथा फर्ममा समावेश हुने सवारी साधनलाई प्रति सवारी ठूला सवारी भए रु.१,५००।-, मझौला सवारी भए रु.१,०००।- र साना सवारी भए रु.५००।- दस्तुर लाग्नेछ।		

(९) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरण दस्तुर

क्र.सं.	पुँजी	दस्तुर (रुपैयाँ)
१.	पन्ध्र लाख रुपैयाँभन्दा कमको लागि	२,०००।-
२.	पन्ध्र लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँभन्दा कम	४,०००।-
३.	रु. पचास लाखभन्दा बढी एक करोड सम्म	७,०००।-
४.	एक करोड भन्दा माथि	१५,०००।-
थप हुने सवारीका हकमा प्रति सवारी ठूला सवारी भए रु.१,५००।-, मझौला सवारी भए रु.१,०००।- र साना सवारी भए रु.५००।- दस्तुर लाग्नेछ।		

(१०) प्रशिक्षण केन्द्र सञ्चालन अनुमति/नवीकरण दस्तुर

क्र.सं.	पुँजी	अनुमति दस्तुर (रुपैयाँ)	नवीकरण दस्तुर (रुपैयाँ)
१.	५ लाख रुपैयाँ सम्मको लागि	२,५००।-	१,२५०।-
२.	५ लाख रुपैयाँभन्दा बढी १० लाख रुपैयाँसम्मको लागि	३,५००।-	१,५००।-

क्र.सं.	पुँजी	अनुमति दस्तुर (रुपैयाँ)	नवीकरण दस्तुर (रुपैयाँ)
३.	१० लाख रुपैयाँभन्दा बढी २० लाख रुपैयाँसम्मको लागि	५,०००।-	१,७५०।-
४.	२० लाख रुपैयाँभन्दा जतिसुकै बढी भएपनि	७,०००।-	२,५००।-

(११) कारखाना, वर्कशप र चार्जिङ स्टेशन सञ्चालन अनुमति/नवीकरण दस्तुर

क्र.सं.	पुँजी	अनुमति दस्तुर (रुपैयाँ)	नवीकरण दस्तुर (रुपैयाँ)
१.	रु. दुई लाखभन्दा कमको लागि	२,५००।-	१,२५०।-
२.	रु. दुई लाखभन्दा बढी पाँच लाख सम्मको लागि	३,०००।-	१,५००।-
३.	रु. पाँच लाखभन्दा बढी दश लाख सम्मको लागि	३,५००।-	१,७५०।-
४.	रु. दश लाखभन्दा बढी बीस लाख सम्मको लागि	५,०००।-	२,५००।-
५.	बीस लाख भन्दा बढी र पचास लाख रुपैयाँ सम्म	१०,०००।-	५,०००।-
६.	पचास लाख रुपैयाँ भन्दा माथि	१५,०००।-	१०,०००।-

(१२) सवारी साधन बिक्री शोरुम र रिकण्डिसन हाउस सञ्चालन अनुमति/नवीकरण दस्तुर

क्र.सं.	पुँजी	अनुमति दस्तुर (रुपैयाँ)	नवीकरण दस्तुर (रुपैयाँ)
१.	रु.तीन करोडसम्म	७,०००।-	३,५००।-
२.	रु.तीन करोडदेखि दश करोडसम्म	१०,०००।-	५,०००।-
३.	रु. दश करोडभन्दा माथि	३०,०००।-	१५,०००।-

(१३) विदेशमा दर्ता भएका सवारी साधनलाई यस प्रदेशमा प्रवेश गर्दा लाग्ने बाटो (रुट) इजाजत दस्तुर

क्र.सं.	सवारीको किसिम	प्रतिदिन लाग्ने दस्तुर (रुपैयाँ)
१.	ठुला सवारी	२,०००।-
२.	मझौला सवारी	१,५००।-
३.	साना सवारी	१,०००।-

(ग) सवारी चालक अनुमतिपत्र आवेदन, नवीकरण र वर्ग थप दस्तुर

वर्ग	सवारीको किसिम	आवेदन दस्तुर (रूपैयाँमा)	सवारी चालक अनुमतिपत्र तथा नवीकरण दस्तुर (रूपैयाँमा)	वर्ग थप (रूपैयाँमा)
क A	मोटरसाईकल, स्कुटर, मोपेड Motorcycle, Scooter, Moped	५००।-	१,५००।-	५००।-
K	स्कुटर, मोपेड Scooter, Moped	५००।-	१,५००।-	५००।-
ख B	कार, जीप, डेलिभरी भ्यान Car, Jeep, Delivery Van	५००।-	२,०००।-	५००।-
ग C	तीन पाङ्ग्रे, अटोरिक्सा Tempo, Auto Rikshaw	५००।-	२,०००।-	५००।-
C1	ई-रिक्सा E-Rikshaw	५००।-	२,०००।-	५००।-
घ D	पावर टिलर Powertillar	५००।-	२,०००।-	५००।-
ड E	ट्याक्टर Tractor	५००।-	२,५००।-	५००।-
च F	मिनिबस, मिनी ट्रक Minibus, Mini Truck	५००।-	२,५००।-	५००।-
छ G	ट्रक, बस, लरी Truck, Bus, Lorry	५००।-	३,०००।-	१०००।-
ज H	रोड रोलर, डोजर Road Roller, Dozer H1-Dozer H2-Road Roller	५००।-	३,०००।-	१,०००।-
झ I	क्रेन, दम्कल, लोडर I1-Crane I2-Fire Brigade I3=Loader	५००।-	३,०००।-	१,०००।-
J	J1-Excavator J2=Backhoe Loader J3-Grader J4-Forklift J5=Other	५००।-	३,०००।-	१,०००।-

स्पष्टीकरण:

- (१) एकभन्दा बढी वर्गको सवारी चालक अनुमतिपत्र भएका व्यक्तिका हकमा नवीकरण गर्दा सबैभन्दा बढी दस्तुर लाग्ने सवारी वर्गको नवीकरण दस्तुर लाग्नेछ।
- (२) सवारी चालक अनुमतिपत्रको प्रतिलिपि बापत पाँच सय रूपैयाँ दस्तुर लाग्नेछ।

- (३) सवारी चालक अनुमतिपत्रको प्रमाणिकरण बापत पाँच सय रूपैयाँ दस्तुर लाग्नेछ।
- (४) सवारी चालक अनुमतिपत्रको लिखित परिक्षाको पुनर्योग आवेदन दस्तुर रु. १,०००।— लाग्ने छ।
- (५) नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र आवेदकले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परिक्षाको सि.सि. टिभि रेकर्ड हेर्ने दस्तुर: रु.१,०००।-
- (६) नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र आवेदकले सवारी चालक अनुमतिपत्रको लिखित परिक्षाको सि.सि. टिभि रेकर्ड हेर्ने दस्तुर: रु.१,०००।-

(घ) विविध

१.	तपसिल बमोजिमका सवारी साधनहरूमा सार्वजनिक सवारी साधनमा लाग्ने सरह कर लाग्ने छः (क) नेपाल सरकार, प्रदेश सरकारको नाउँमा दर्ता भएका (ख) गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिको नाउँमा दर्ता भएका (ग) सामुदायिक विद्यालयको नाममा दर्ता भएका। तर, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको नाममा दर्ता भएको दुई पाङ्ग्रे सवारी साधनमा निजी दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सरह कर लाग्नेछ।
२.	पर्यटक र संस्थानको सवारी साधनको हकमा कर, दस्तुर तथा अन्य शुल्क सार्वजनिक सवारी साधन सरह लाग्नेछ।
३.	सुरु पैठारी मितिले एक वर्षभन्दा कम अवधि भएमा दामासाहीले सवारी साधन कर कट्टा गरिनेछ। तर, व्यापार मौज्जातमा रहेका सवारी साधनमा यस्तो कर लाग्ने छैन। यस्तो सुविधा सम्बन्धित यातायात व्यवस्था कार्यालयको प्राविधिकले तयार गरेको प्राविधिक परीक्षण प्रतिवेदनको आधारमा मात्र प्रदान गरिनेछ।
४.	सवारी साधन दुर्घटना परी आर्थिक वर्ष भरी चलाउन नपाएको भनी प्रहरी प्रतिवेदन सहित सिफारिस भई आएमा प्रदेश सरकारले उपयुक्तता हेरी सवारी साधन करमा छुट दिन सक्नेछ।
५.	उत्पादनका मितिले चौध वर्षभन्दा पुराना सवारी साधनहरूलाई लाग्ने सवारी साधन करमा चौध वर्षभन्दा बढीको प्रत्येक वर्षका लागि पाँच प्रतिशतका दरले थप गरी सवारी साधन कर लाग्नेछ। तर यस्तो थप गरिएको रकम सवारी साधनको लागि तोकिएको अधिकतम कर रकमभन्दा बढी हुने छैन।
६.	जुनसुकै सवारी साधनका धनीले चाहेमा यसै आर्थिक वर्ष मै निर्धारित करको दरका आधारमा एकमुष्ट पाँच वर्षसम्मका लागि सवारी साधन कर एकैपटक भुक्तानी गरी पाँच वर्षको लागि नवीकरण गराउन सक्नेछन्। यसरी अग्रिम रूपमा पाँच वर्षको सवारी साधन कर एकमुष्ट बुझाई नवीकरण गराएमा लाग्ने सवारी साधन करमा पन्ध्र प्रतिशत छुट हुनेछ।
७.	सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका बिस वर्षभन्दा पुराना सवारी साधनलाई वार्षिक तिर्नुपर्ने सवारी साधन कर लाग्ने छैन।
८.	यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दमकल, एम्बुलेन्स तथा शव वाहनलाई सवारी साधन कर लाग्ने छैन।
९.	यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका १५० सि.सि. सम्मका स्कुटरमा सवारी साधन कर लाग्ने छैन।
१०.	प्रदेशमा हाल सञ्चालनमा रहेका पुराना ट्रकलाई प्रदेशमा नै बन्द कन्टेनरको रूपमा रूपान्तरण गर्न निवेदन दिने सवारी धनीलाई निजले बुझाउनु पर्ने सवारी साधन कर बापत पचास हजार रुपैयाँ वा चार वर्षको सवारी साधन कर बापत हुन आउने रकममध्ये जुन घटी हुन्छ सो बराबरको रकम छुट दिइनेछ।
११.	नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले जफत गरी लिलाम बिक्री गरेको सवारी साधनमा जफत गरेको मितिदेखि लिलाम प्रक्रिया समाप्त भएको अवधिसम्मको कर लाग्ने छैन।

१२.	पन्ध्र वर्षभन्दा बढी पुराना सवारी साधन अन्य प्रदेशबाट यस प्रदेशमा सरुवा भई आउँदा त्यस्ता सवारीको दर्ता दस्तुरमा थप पच्चीस प्रतिशत रकम असुल गरिनेछ।		
१३.	प्रदेशभित्र विद्युतीय सूचना प्रणालीमा आधारित राइड सेयरिङ एप मार्फत सार्वजनिक सवारी साधन प्रयोग गरी सेवा दिने संस्थाले देहाय बमोजिमको दस्तुर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा बुझाई अनुमति लिई सञ्चालन गर्नु पर्नेछ। अनुमति सम्बन्धी प्रक्रिया सुदूरपश्चिम प्रदेश सरकारको यातायात क्षेत्र हेर्ने मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।		
	सवारी साधनको किसिम	दर्ता/अनुमति शुल्क (रुपैया)	नवीकरण शुल्क प्रतिवर्ष (रुपैया)
	दुई पाङ्ग्रे मात्र	१०,०००/-	१०,०००/-
	चार पाङ्ग्रे मात्र	१५,०००/-	१५,०००/-
	दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै	२०,०००/-	२०,०००/-
१४.	सवारी साधनको स्वरूप हेरफेर तथा परिवर्तन गर्दा दर्ता शुल्कको आधा शुल्क लाग्नेछ।		
१५.	सवारी साधनको किसिममा हेरफेर वा परिवर्तन (सार्वजनिकबाट निजीमा वा निजीबाट सार्वजनिकमा वा निजीबाट सरकारीमा) गर्नु पर्ने भएमा जुन किसिममा बढी कर वा दस्तुर लागेको छ सोही कर वा दस्तुर लाग्नेछ।		
१६.	कम्तीमा ५ वर्ष वा सो भन्दा भन्दा अवधिसम्म नियमानुसार बुझाउनुपर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको हकमा नियमानुसार सवारी साधन कर र नवीकरण शुल्क तिरेमा सो कर र नवीकरणमा लाग्ने जरिवानामा शत प्रतिशत छुट दिईनेछ।		
१७.	प्रचलित कानुनद्वारा निर्धारित अवधिभित्र विविध कारणले यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण नगराएका व्यक्ति/फर्म/कम्पनीले यस आर्थिक वर्ष भित्र देहाय बमोजिमको अतिरिक्त जरिवाना बुझाई नवीकरण गर्नुपर्नेछ।		
	सि.नं.	अवधि	जरिवाना
	१.	म्याद समाप्त भएको ६ महिना भित्र	रु. १५,०००।-
	२.	म्याद समाप्त भएको १ वर्ष भित्र	रु. ३०,०००।-
	३.	म्याद समाप्त भएको १ वर्ष भन्दा बढी	रु. ६०,०००।-
१८.	सवारी साधनको बार्षिक कर चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म चुक्ता गरिसक्नु पर्नेमा चैत्र मसान्त पश्चातसम्म पनि सवारी दर्ता प्रमाण पत्र (ब्लु बुक) नवीकरणको म्याद बाँकी रहेका सवारी धनीहरुले चालु आर्थिक वर्षको असार मसान्तसम्म सवारी साधन कर चुक्ता गरेमा थप जरिवाना लाग्ने छैन।		
१९.	प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ तथा प्रचलित कानुन विपरीत ट्राफिक नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीबाट सवारी धनीहरूसँग असुल गरिने दण्ड जरिवाना बापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।		

२०.	नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको नाममा दर्ता भएका मर्मत सम्भार गरी पुनः प्रयोगमा आउन नसक्ने अवस्थामा रहेका जीर्ण सवारी साधन प्रचलित कानून बमोजिम लिलाम गर्ने प्रयोजनका लागि सवारी साधन कर चुक्ता गर्न बाँकी रहेछ भने बाँकी अवधिको सवारी साधन कर, जरिवाना, पुनः दर्ता, दर्ता वापतको शुल्क र अन्य दस्तुर छुट गरी त्यस्तो सवारी साधनको लिलाम गरी दर्ता किताबबाट लगत कट्टा गरिनेछ।
२२	सुदूरपश्चिम प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८१ को नियम १५ को उपनियम (१०) को प्रयोजनका लागि लाग्ने डोर दस्तुर: प्रति सवारीसाधन रु. १,०००।—

अनुसूची-३

(दफा ४. को उपदफा (१) सँग सम्बन्धित)

मनोरञ्जन कर

(क) मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्ने निकायलाई लाग्ने कर

क्र.सं.	शीर्षक	करको दर
१.	चलचित्र प्रदर्शन गर्दा प्रति टिकट मूल्यको	३%
२.	साँस्कृतिक प्रदर्शन हल, थिएटर, नाटक घर, फन पार्क, वाटर गार्डेन, बाल्य उद्यान, फुटसल, स्वीमिङ्ग पुल, (वार्षिक रू.)	रु.५,०००।-
३.	बोटिङ्ग, न्याफिटङ (वार्षिक रू.)	रु.५,०००।-
४.	मोटरबोटिङ्ग, जेट स्की (वार्षिक रू.)	रु.५,०००।-
५.	जिपलाईन, बन्जीजम्प, प्याराग्लाइडिङ्ग, रक क्लाइम्बिङ्ग, स्वीड (वार्षिक रू.)	रु.५,०००।-
६.	दोहोरी साँझ, डान्स बार, क्लब (वार्षिक रू.)	रु.१०,०००।-
७.	क्यासिनो (वार्षिक रू.)	रु.२०,०००।-
८.	चिडियाखाना प्रति टिकट	३%
९.	जुम्बा, स्पा, मसाज, (वार्षिक रू.)	रु.७,०००।-

(ख) मनोरञ्जन कार्यक्रम आयोजना गरे बापत लाग्ने कर (रुपैयाँ)

शीर्षक	विवरण	उपमहानगरपालिका	नगरपालिका	गाउँपालिका
सर्कस, खेल महोत्सव, मेला, जादु, चटके	१ दिन सम्मको	५,०००।-	३,०००।-	१,०००।-
	३ दिन सम्मको	१०,०००।-	६,०००।-	२,०००।-
	५ दिन सम्मको	१५,०००।-	९,०००।-	३,०००।-
	७ दिन सम्मको	१८,०००।-	११,०००।-	४,०००।-
	८ देखि १५ दिन सम्मको	२५,०००।-	१५,०००।-	६,०००।-
	१६ देखि ३० दिन सम्मको	३०,०००।-	२०,०००।-	१०,०००।-

अनुसूची-४

(दफा ६. को उपदफा (१) सँग सम्बन्धित)

कृषि आयमा कर

(क) कृषि क्षेत्रबाट प्राप्त आयमा लाग्ने कर

क्र.सं.	वार्षिक आयको वर्गीकरण	करको दर (रुपैयाँ)
१.	दश लाख रुपैयाँसम्म	कर नलाग्ने
२.	दश लाख एक देखि बिस लाख रुपैयाँसम्म	५,०००।-
३.	बिस लाख एक देखि चालिस लाख रुपैयाँसम्म	१०,०००।-
४.	चालिस लाख एक देखि एक करोड रुपैयाँसम्म	२५,०००।-
५.	एक करोड एक देखि पाँच करोड रुपैयाँसम्म	आयको १%
६.	पाँच करोड रुपैयाँभन्दा माथि	आयको २%

(ख) बाँझो रहेको खेतीयोग्य जमिनमा लाग्ने कर (अब्बल र दोयम जग्गामा मात्र)

क्र.सं.	बाँझो जमिनको क्षेत्रफल	वार्षिक करको दर (रुपैयाँ)
१.	तराई क्षेत्रमा	
	(अ) १० कठ्ठादेखि १ बिगाहासम्म	१,०००।-
	(आ) १ बिगाहादेखि २ बिगाहासम्म	२,०००।-
	(इ) २ बिगाहादेखि ५ बिगाहासम्म	१०,०००।-
	(ई) ५ बिगाहाभन्दा माथि	२५,०००।-
२.	अन्य क्षेत्रमा	
	(अ) १० रोपनीदेखि २० रोपनीसम्म	५००।-
	(आ) २० रोपनीदेखि ३० रोपनीसम्म	१,०००।-
	(इ) ३० रोपनीभन्दा माथि	२,०००।-

अनुसूची-५

(दफा ७ को उपदफा (१) सँग सम्बन्धित)

पर्यटन शुल्क

(क) पर्यटन गन्तव्यको प्रवेश शुल्क, क्रियाकलाप शुल्क र पर्यटन व्यापार सञ्चालन शुल्क

क्र.सं.	शीर्षक	शुल्क
१.	प्राचिन स्मारक तथा पुरातात्विक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदा र सङ्ग्रहालय	विदेशी तथा स्वदेशी पर्यटकलाई लाग्ने प्रवेश शुल्कको ५ प्रतिशत
२.	पदमार्ग प्रवेशाज्ञा शुल्क	१) आन्तरिक पर्यटकका लागि रु.२००।- २) सार्क मुलुकका पर्यटकका लागि अमेरिकी डलर ३ वा सो बराबर परिवर्तीय नेपाली मुद्रा र ३) अन्य मुलुकका पर्यटकका लागि अमेरिकी डलर ५ वा सो बराबर परिवर्तीय नेपाली मुद्रा
३.	वन क्षेत्र तथा तालतलैया, गुफा, पार्क, पिकनिक स्थल, भ्यू टावर, संरक्षण क्षेत्र	प्रवेश शुल्कको ५ प्रतिशत
४.	पर्यटकीय हवाई चार्टर्ड उडान, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बज्जीजम्पिङ, केवलकार, जिपलाइन, रक क्लाइम्बिङ, नौका विहार र क्यानोनिङ	शुल्कको ५ प्रतिशत
५.	ट्रेकिङ तथा ट्राभल एजेन्सी, क्युरियो पसल र पर्यटकीय सामग्री बिक्री वितरण गर्ने पसल	वार्षिक शुल्क एक हजार

अनुसूची-६

(दफा ८ को उपदफा (१) सँग सम्बन्धित)

प्राकृतिक स्रोत सङ्कलन तथा बिक्री शुल्क

(क) प्राकृतिक स्रोत सङ्कलन तथा बिक्री शुल्क (वन तथा स्वीकृत खानी क्षेत्र बाहेक)

क्र.सं.	शीर्षक	एकाइ	न्यूनतम दर (रुपैयाँ)	
			तराईका जिल्ला	पहाड र हिमालका जिल्ला
१.	ढुंगा, गिट्टी, रोडा, ग्रावेल, चट्टान, स्लेट, बालुवा, चिप्स	प्रति घन फिट	६१-	४१-
२.	माटो (भरौट, बलौट)	प्रति घन फिट	४१-	३१-
३.	इट्टा बनाउने माटो (निजी जग्गाको)	प्रति घन फिट	३१-	२१-
४.	कटिङ्ग ढुङ्गा	-	३.५०१-	३१-
५.	चुन ढुङ्गा र खरिढुङ्गा	प्रति मेट्रिक टन	५०१-	४०१-
६.	दहत्तर बहत्तर	प्रति किलोग्राम	२१-	११-

यस अनुसूचीमा जुनसुकै कुरा लेखिएको भए तापनि तराईका जिल्लाका स्थानीय तहसँग सिमाना जोडिएका पहाडी जिल्लाका स्थानीय तहले प्राकृतिक स्रोतको बिक्री गर्दा तराईका जिल्लाको लागि तोकिएको दररेटका आधारमा गर्नु पर्नेछ।

माथि उल्लिखित रकम एकमुष्ट बुझाएमा ५ प्रतिशत छुट दिइनेछ।

स्पष्टीकरण:

- १) "ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर बहत्तर" भन्नाले नदी खोल्सा खोल्सी वन क्षेत्र वा सार्वजनिक वा निजी जग्गाबाट उत्खनन् वा सङ्कलन गर्ने बहुमूल्य पत्थर, ऐतिहासिक र सांस्कृतिक महत्वका शालीग्राम, शिला र अति मूल्यवान वस्तु बाहेकका ढुङ्गा, गिट्टी, बालुवा, रोडा, ग्रेगान, चट्टान, माटो, चनुढुङ्गा, स्लेट जस्ता नदीले बगाई ल्याएको वा थिग्रीएको नदी वा खानीजन्य प्राकृतिक स्रोत सम्झनुपर्छ।"
- २) व्यक्तिको निजी जग्गाबाट माटो बिक्री गर्दा जग्गा धनीले नै कति घनफिट माटो बिक्री गर्ने हो यकिन गरी सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ। सो सम्बन्धमा सम्बन्धित स्थानीय तहको कार्यपालिकाले निर्णय गरी वार्षिक एकमुष्ट वा मासिक रूपमा शुल्क लिने गरी व्यवस्था मिलाउनु पर्नेछ।
- ३) सार्वजनिक जग्गा तथा स्थान बाहेक व्यक्तिको स्वामित्वमा रहेको निजी जग्गाको माटो उत्खनन् गर्दा निम्न कुरामा विचार गरेर मात्र स्थानीय तहले स्वीकृत दिनु पर्नेछ:-
 - (क) साँध सिमानामा पर्ने जग्गा धनीको लिखित स्वीकृत भएको हुनु पर्नेछ।
 - (ख) माटो उत्खनन्बाट प्राकृतिक स्रोतको दुरुपयोग, सार्वजनिक तथा मानवीय वासस्थान, भौगोलिक संरचना, साँध सिमानामा रहेको छिमेकीको जग्गाको संरचना, कुलो, नहर, सडक, सार्वजनिक तथा व्यक्तिगत भवन लगायतको संरचना, आदिमा कुनै किसिमको असर नपर्ने हुनु पर्नेछ।

(ख) माटो, ढुंगा, गिट्टी, बालुवा, चुनढुङ्गा, ग्राभेल, खरिढुङ्गा, अभ्रख र दहत्तर बहत्तरको नियमन सम्बन्धी जरिवाना

क्र.सं.	विवरण	जरिवाना
१.	नदीको बहाव वा पानी बगेको क्षेत्रमा प्रवेश वा उत्खनन् वा सङ्कलन गरेमा (प्रति मेशिन वा साधनको)	
	(क) मेशिन स्काभेटर व्याक लोडर	रु.५० हजार
	(ख) ट्रिपर वा ट्रक	रु.३० हजार
	(ग) मिनी ट्रक	रु.२० हजार
	(घ) ट्याक्टर	रु.१५ हजार
२.	बिना अनुमति मेशिनरी औजार प्रयोग गरी उत्खनन् वा सङ्कलन गरेको पाइएमा	रु.५० हजार
३.	तोकिएको भन्दा बढी गहिराइमा उत्खनन् गरेमा	रु.४० हजार रुपैयाँ (प्रति घनमिटर)
४.	तोकिएको भन्दा बढी सङ्ख्यामा मेशिन प्रयोग गरेमा (प्रति मेशिन)	रु.३० हजार रुपैयाँ
५.	नदीको बहाव परिवर्तन गरी उत्खनन् गरेमा (प्रति मेशिन वा साधन)	रु.३० हजार रुपैयाँ
६.	निषेधित क्षेत्रमा साधन तथा मेशिन प्रयोग गरी उत्खनन् वा सङ्कलन गरेमा	रु.५० हजार रुपैयाँ
७.	राजमार्ग र मुख्य सडकको अधिकार क्षेत्रमा सङ्कलन वा सञ्चय गरेमा	रु.३० हजार रुपैयाँ
८.	क्र.सं. १ देखि ७ सम्मको कार्य पुनः दोहोर्‍याएमा	तोकिएको रकममा ५० प्रतिशत थप जरिवाना
९.	पानी, हिलो, धुलो वा गिट्टी चुहाउँदै, उडाउँदै वा झाँदै नदीजन्य स्रोतको ढुवानी गरेमा	रु.३ हजार प्रतिपटक
१०.	प्रत्येक पटकको ढुवानीमा राजस्व तिरेको निस्सा र चलान पुर्जा साथमा रहेको नभेटिएमा (अप्रशोधित सामग्रीका हकमा)	रु.३ हजार प्रतिपटक
११.	प्रशोधित ढुङ्गा, गिट्टी, बालुवा, धुलोका हकमा प्रत्येक पटकको ढुवानी कार्यमा प्रशोधन उद्योगबाट जारी भएको छुट्टै मूल्य अभिवृद्धि कर बीजक तथा चलान पुर्जा साथमा रहेको नभेटिएमा	रु.३ हजार प्रतिपटक
१२.	निजी जग्गाको अप्रशोधित सामग्रीको ढुवानीका हकमा स्थानीय तहले जारी गरेको उत्खनन् अनुमतिपत्र वा चलान पुर्जा नभेटिएमा	रु.१ हजार प्रतिपटक
१३.	प्रचलित कानुनले अनुमति दिएको परिमाण वा क्षमताभन्दा बढी ढुवानी गरेमा	रु.५ हजार प्रतिपटक
१४.	रुट तोकिएको भए तोकिएको बाहेकको रुट, समय, गति वा सङ्ख्यामा ढुवानी गरेमा	रु.५ हजार प्रतिपटक

क्र.सं.	विवरण	जरिवाना
१५.	जिल्ला अनुगमन समितिले मौज्जात प्रमाणित गर्दा खरिद बिक्री परिमाणमा हिसाब मिलान नभई कैफियत देखिएमा सो बराबरको परिमाणमा जरिवाना	रु.२५।- प्रति घनफिट
१६.	खानीजन्य पदार्थको ढुवानी गर्दा प्रत्येक पटकको ढुवानीमा खानी संचालक वा खानीजन्य उद्योगको चलान पुर्जा बिना ढुवानी गरेमा वा तोकिएको रुटभन्दा अन्यत्रबाट उत्खनन् गरिएको पदार्थ ढुवानी गरेमा	रु.५ हजार प्रतिपटक
१७.	नदीजन्य प्राकृतिक स्रोत प्रशोधन उद्योगले प्रचलित कानुन वा मापदण्ड विपरीत क्रशिड, वासिड वा अन्य प्रशोधन कार्य गरेमा वा सो कार्य गर्ने उद्योग सञ्चालन गरेमा	(क) ठुला उद्योग - रु.३० हजार
		(ख) मझौला उद्योग - रु.२० हजार
		(ग) साना उद्योग - रु.१० हजार रुपैयाँ
१८.	दर्ता हुन पर्ने निकायमा दर्ता नभई / अनुमति नलिई / नविकरण नगरी प्राकृतिक स्रोत प्रशोधन उद्योग सञ्चालन गरेमा	(क) ठुला उद्योग - रु.३० हजार
		(ख) मझौला उद्योग - रु.२० हजार
		(ग) साना उद्योग - रु.१० हजार

अनुसूची-७

(दफा ९ को उपदफा (१) सँग सम्बन्धित)

वन पैदावार बिक्री शुल्क

(क) वन पैदावार बिक्री शुल्क

क्र.सं.	शीर्षक	दर (रुपैयाँ)
१.	नदी तथा खोलाले बगाएर ल्याएको काठ, बल्लाबल्ली तथा दाउराको मूल्यदर	वन नियमावली, २०७९ को अनुसूची-६ बमोजिम
२.	सामुदायिक तथा साझेदारी वनको समूह भित्रको बिक्री वितरणबाट प्राप्त हुने आम्दानीको १० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ र बाह्य बिक्री वितरणबाट प्राप्त हुने आम्दानीको १५ प्रतिशत रकम प्रदेश सञ्चितकोषमा र १० प्रतिशत रकम सम्बन्धित स्थानीय तहको सञ्चितकोष जम्मा गर्नु पर्नेछ।	

अनुसूची -८

(दफा १० को उपदफा (१) सँग सम्बन्धित)

कृषि सेवा शुल्क तथा दस्तुर

(क) कृषि प्रयोगशाला सेवा

(१) बाली संरक्षण प्रयोगशाला

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
१.१	तयारी ट्राईकोडर्मा विषादी (Vermicompost/Talcbase)	प्रति किलोग्राम	५०।-
१.२	ट्राईको डर्मा कल्चर (Tube/Plate सहित)	प्रति Tube/Plate	४००।-
१.३	विषादी अवशेष द्रुत विश्लेषण सेवा		
१.३.१	कार्बामेट समूह विषादी परीक्षण	प्रति परीक्षण	२५०।-
१.३.२	अर्गानो फोस्फेटट्स समूहका विषादी परीक्षण	प्रति परीक्षण	२५०।-
१.४	च्याउको बीउ		
१.४.१	कन्य च्याउ	प्रति ४०० ग्राम	७०।-
१.४.२	गोब्रे च्याउ र सिताके च्याउ	प्रति ४०० ग्राम	९०।-

(२) माटो तथा मल परीक्षण प्रयोगशाला

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
२.१	प्राङ्गारिक पदार्थ विश्लेषण	प्रति परिक्षण	१००।-
२.२	माटोको पी.एच विश्लेषण	प्रति परिक्षण	१०।-
२.३	टेक्स्चर विश्लेषण	प्रति परिक्षण	३०।-
२.४	नाईट्रोजन विश्लेषण	प्रति परिक्षण	८०।-
२.५	फस्फोरस विश्लेषण	प्रति परिक्षण	१००।-
२.६	पोटास विश्लेषण	प्रति परिक्षण	८०।-
२.७	सूक्ष्मतत्व विश्लेषण वोरन, मोलिब्डेनम	प्रति तत्व	४००।-
२.८	जिङ्क, आर्इरन,कपर,म्याङनिज	प्रति तत्व	२५०।-
२.९	रासायनिक मल विश्लेषण		
२.९.१	कुल नाईट्रोजन विश्लेषण	प्रति परिक्षण	३००।-
२.९.२	नाईट्रेट नाईट्रोजन विश्लेषण	प्रति परिक्षण	३००।-
२.९.३	एमोनियम नाईट्रोजन विश्लेषण	प्रति परिक्षण	१५०।-
२.९.४	कुल फस्फोरस विश्लेषण	प्रति परिक्षण	५००।-
२.९.५	फ्रयाक्सनल फस्फोरस विश्लेषण	प्रति परिक्षण	१,२००।-
२.९.६	पोटास (STPB) तरिका	प्रति परिक्षण	६५०।-
२.९.७	पोटास फ्लेम फोटोमिटर तरिका	प्रति परिक्षण	५००।-
२.१०	प्राङ्गारिक मल विश्लेषण		

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
२.१०.१	कुल नाइट्रिजन विश्लेषण	प्रति परिक्षण	४५०।-
२.१०.२	कुल फस्फोरस विश्लेषण	प्रति परिक्षण	५००।-
२.१०.३	पोटास फ्लेम फोटोमिटर तरिका	प्रति परिक्षण	४००।-
२.१०.४	चिस्यान विश्लेषण	प्रति परिक्षण	२०।-
२.१०.५	प्राङ्गारिक कार्बन विश्लेषण	प्रति परिक्षण	१२०।-
२.१०.६	पी.एच. विश्लेषण	प्रति परिक्षण	१२।-
२.११	माटो परीक्षण घुम्ती प्रयोगशाला शिविर प्रति नमुना	प्रति परिक्षण	निशुल्क
२.१२	डिजिटल माटो परीक्षण सेवा	प्रति परिक्षण	१००।-

(३) बीउ विजन प्रयोगशाला

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
३.१	उमारशक्ति परीक्षण	प्रति परिक्षण	२३०।-
३.२	शुद्धता परीक्षण	प्रति परिक्षण	१८०।-
३.३	चिस्यान परीक्षण	प्रति परिक्षण	१६०।-
३.४	Tetra Zolium परीक्षण	प्रति परिक्षण	२९०।-
३.५	ओजस परीक्षण	प्रति परिक्षण	२३५।-
३.६	बीउको स्वास्थ्य परीक्षण	प्रति परिक्षण	३५५।-
३.७	१००० दानाको तौल परीक्षण	प्रति परिक्षण	११०।-
३.८	बीउ नमुना लिए बापत शुल्क	प्रति परिक्षण	२२०।-
३.९	खेत निरीक्षण/प्रति हेक्टर	प्रति परिक्षण	३२०।-
३.१०	बीउ प्रमाणीकरण/प्रति मेट्रिक टन	प्रति परिक्षण	१००।-

(ख) तरकारी बीउ बेर्ना

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
१.	रायो मुल बीउ	प्रति के.जी.	१,०००।-
२.	मुला मुल बीउ	प्रति के.जी.	५००।-
३.	केराउ मुल बीउ	प्रति के.जी.	५००।-
४.	स्विस्चार्ड मुल बीउ	प्रति के.जी.	५००।-
५.	धनिया मुल बीउ	प्रति के.जी.	५००।-
६.	पालुंगो मुल बीउ	प्रति के.जी.	५००।-
७.	प्याज मुल बीउ	प्रति के.जी.	६,०००।-
८.	स्क्वास मुल बीउ	प्रति के.जी.	३,०००।-
९.	सिमि मुल बीउ	प्रति के.जी.	५००।-
१०.	भिडी मुल बीउ	प्रति के.जी.	१,०००।-
११.	मेथी मुल बीउ	प्रति के.जी.	१,०००।-
१२.	गाजर मुल बीउ	प्रति के.जी.	१,०००।-

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
१३.	मूला मिनुअर्ली	प्रति के.जी.	५००।-
१४.	रायो (खुमल रातो पात)	प्रति के.जी.	१,०००।-
१५.	केराउ सिक्किम लोकल	प्रति के.जी.	५००।-
१६.	धनिया पन्त १	प्रति के.जी.	५००।-
१७.	सिमि त्रिसुली	प्रति के.जी.	५००।-
१८.	सिमि कन्टेन्डर	प्रति के.जी.	५००।-
१९.	स्विच्चाट सुसाग	प्रति के.जी.	७३५।-
२०.	स्क्वास ग्रे जुकेनी	प्रति के.जी.	२,०००।-
२१.	प्याज रेड कृयोल	प्रति के.जी.	३,०००।-
२२. बेर्ना पोलिब्याग			
२२.१.	काँक्रा	प्रति बोट	१०।-
२२.२.	स्क्वास	प्रति बोट	१०।-
२२.३.	करेला तिते	प्रति बोट	१०।-
२२.४.	लौका	प्रति बोट	१०।-
२२.५.	फर्शी	प्रति बोट	१०।-
२३. खुला बेर्ना प्रति बोट			
२३.१.	रायो	प्रति १० बोट	५।-
२३.२.	बन्दा	प्रति बोट	२।-
२३.३.	काउली	प्रति बोट	२।-
२३.४.	खुर्सानी	प्रति बोट	२।-
२३.५.	भेडे खुर्सानी	प्रति बोट	२।-
२३.६.	भन्टा	प्रति बोट	२।-
२३.७.	गोलभेंडा	प्रति बोट	२।-
२३.८.	प्याज	प्रति बोट	१।-

(ग) फलफूल विरुवा

(१) विभिन्न फलफुलको कलमी विरुवा तर्फको दररेट:

क्र.सं.	सेवा/उत्पादित वस्तुको नाम	एकाइ	विरुवाको उमेर (वर्ष)	उचाई (फिट)	दस्तुर (रुपैयाँ)
१.१	स्याउ	प्रति बोट	१-२	२-३	१००।-
१.२	स्याउ एम.पी. मा कलमी	प्रति बोट	१-२	२-३	२००।-
१.३	स्याउ ड्वार्फ जात	प्रति बोट	१-२	२-३	२५०।-
१.४	नासपाती (Pear)	प्रति बोट	१-२	२-३	१००।-
१.५	आरु (Peach)	प्रति बोट	१-२	१.५-३	६०।-

क्र.सं.	सेवा/उत्पादित वस्तुको नाम	एकाइ	विरुवाको उमेर (वर्ष)	उचाई (फिट)	दस्तुर (रुपैयाँ)
१.६	आरुबखडा (Plum)	प्रति बोट	१-२	१.५-३	६०।-
१.७	खुर्पानी (Apricot)	प्रति बोट	१-२	१.५-२.५	८०।-
१.८	कागजी बदाम (Almond)	प्रति बोट	१-२	१-२	१००।-
१.९	जापानी हलुवावेद (Persimmon)	प्रति बोट	१-२	१.५-२.५	१००।-
१.१०	ठुलो कटुस (Chestnut)	प्रति बोट	१-२	१-२	१५०।-
१.११	दाते ओखर (Walnut)	प्रति बोट	१-२	१-२	२५०।-
१.१२	चुच्चे ओखर (Picanut)	प्रति बोट	१-२	१-२	२५०।-
१.१३	लप्सी (Monbin)	प्रति बोट	१-२	२-४	१००।-
१.१४	किवीफ्रुट (Kiwifruit)	प्रति बोट	१-२	१-२	१५०।-
१.१५	सुन्तला (Mandarin)	प्रति बोट	१-२	१-२	७५।-
१.१६	जुनार (Sweet Orange)	प्रति बोट	१-२	१.५-२.५	७५।-
१.१७	कागती (Acid Lime)	प्रति बोट	१-२	१	७५।-
१.१८	भोगटे (Pummelo)	प्रति बोट	१-२	१-२	७५।-

(२) विभिन्न फलफूलको कलमीको लागि हाँगा (साइनस्टिक) प्रयोजनार्थ

क्र.सं.	सेवा/उत्पादित वस्तुको नाम	एकाइ	विरुवाको उमेर (वर्ष)	दस्तुर (रुपैयाँ)
२.१	सुन्तला, जुनार (संरक्षित जालिघर भित्र)	प्रति बोट	६-१२ महिना	३५।-
२.२	कागती (संरक्षित जालिघर भित्र)	प्रति बोट	६-१२ महिना	३५।-
२.३	सुन्तला, जुनार, भोगटे (खुला)	प्रति बोट	६-१२ महिना	१५।-
२.४	कागती (खुला)	प्रति बोट	६-१२ महिना	३०।-
२.५	स्याउ, नास्पाती, आरु, आरुबखडा र किवि	प्रति बोट	६-१२ महिना	१०।-
२.६	हलुवावेद, कागजी बदाम, चेरी, एभोकाडो	प्रति बोट	६-१२ महिना	३५।-
२.७	चुच्चे ओखर	प्रति बोट	६-१२ महिना	६०।-
२.८	लप्सी	प्रति बोट	६-१२ महिना	४०।-
२.९	जैतुन	प्रति बोट	६-१२ महिना	३५।-

(३) विभिन्न फलफूलको जरा भएको कटिड विरुवा

क्र.सं.	सेवा/उत्पादित वस्तुको नाम	एकाइ	विरुवाको उमेर (वर्ष)	उचाई (फिट)	दस्तुर (रुपैयाँ)
३.१	अंगुर (Grapes)	प्रति बोट	१	१.५-२.५	४५।-
३.२	अनार (Pomegranate)	प्रति बोट	१	१.५-२.५	१००।-
३.३	जैतुन (Olive)	प्रति बोट	१-२	१-२	६०।-
३.४	हेजलनट (Hazelnut)	प्रति बोट	१-२	१.५-२.५	६०।-

(४) विभिन्न फलफूलको बिजु बेर्ना

क्र.सं.	सेवा/उत्पादित वस्तुको नाम	एकाइ	विरुवाको उमेर (वर्ष)	उचाई (फिट)	दस्तुर (रुपैयाँ)
४.१	दाते ओखर (Walnut)	प्रति बोट	१-२	१-२	७५।-
४.२	चुच्चे ओखर (Picanut)	प्रति बोट	१-२	१-२	७५।-
४.३	लप्सी	प्रति बोट			३०।-
४.४	कागजी बदाम (Almond)	प्रति बोट	१-२	१.५-२.५	५०।-
४.५	कटुस (Chest Nut)	प्रति बोट	२	१.५-२.५	६०।-
४.६	सुन्तला	प्रति बोट	१-२	१.५-२.५	४५।-
४.७	जुनार	प्रति बोट	१-२	१.५-२.५	४५।-
४.८	कागती	प्रति बोट	१-२	१.५-२.५	४५।-
४.९	निबुवा (Lemon/Hill Lemon)	प्रति बोट	१-२	१-२	४०।-
४.१०	चाक्सी (Sweet Lime)	प्रति बोट	१-२	१-२	३०।-
४.११	मेकाडेमियानट	प्रति बोट	१-२	१-२	७५।-
४.१२	जैतुन	प्रति बोट	१-२	१-२	३०।-

(५) विभिन्न फलफूलको रुटस्टक विरुवा

क्र.सं.	सेवा/उत्पादित वस्तुको नाम	एकाइ	विरुवाको उमेर (वर्ष)	उचाई (फिट)	दस्तुर (रुपैयाँ)
५.१	स्याउ	प्रति बोट	१-२	१.५-२.५	५०।-
५.२	स्याउ, क्रबएपल, इडिमयल, एम. पि	प्रति बोट	१-२	१-२	३५।-
५.३	हाडे ओखर	प्रति बोट	१-२	१-२	३५।-
५.४	हलुवाबेद	प्रति बोट	१-२	१-२	३५।-
५.५	जैतुन स्थानिय	प्रति बोट	१-२	१-२	३५।-

(६) हाईटेक नर्सरीमा उत्पादित बेर्ना

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
---------	-------------------------------	------	------------------

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
६.१.	ओखर कलमी पोलीब्याग	प्रति बोट	३५०।-

(७) स्क्रिन हाउस भित्र उत्पादन गरिएको सुन्तलाजात फलफूलको बेर्ना

क्र.सं.	सेवा/उत्पादित वस्तुको नाम	एकाइ	विरुवाको उमेर (वर्ष)	उचाई (फिट)	दस्तुर (रुपैयाँ)
७.१	सुन्तला पोलीब्याग	प्रति बोट	१.५-२.५	१.५-२.५	१५५।-
७.२	जुनार पोलीब्याग	प्रति बोट	१.५-२.५	१.५-२.५	१५५।-
७.३	कागती पोलीब्याग	प्रति बोट	१.५-२.५	१.५-२	१५५।-

(घ) तरकारी र फलफूल उत्पादन

क्र.सं.	सेवा तथा उत्पादित वस्तुको नाम	एकाइ	दस्तुर (रुपैयाँ)
१.	स्याउ हाइड्रिन्सिटि	प्रति के.जी.	१२०।-
२.	स्याउ C Grade	प्रति के.जी.	८५।-
३.	नास्पाति	प्रति के.जी.	२५।-
४.	आरु	प्रति के.जी.	२०।-
५.	आरुवखडा	प्रति के.जी.	१०।-
६.	खुर्पानी	प्रति के.जी.	२५।-
७.	किवी	प्रति के.जी.	१००।-
८.	हलुवाबेद	प्रति के.जी.	१००।-
९.	ओखर दाँते बीउ	प्रति के.जी.	१,०००।-
१०.	ओखर हाडे बीउ	प्रति के.जी.	१००।-
११.	आरु काठे बीउ	प्रति के.जी.	१००।-
१२.	कटुस	प्रति के.जी.	५०।-
१३.	इडिमयल बीउ	प्रति के.जी.	१५,०००।-
१०.	कालो मेलको बीउ	प्रति के.जी.	५,०००।-
११.	काउली बेर्ना	प्रति बोट	२।-
१२.	बन्दा बेर्ना	प्रति बोट	२।-
१३.	काउली तरकारी	प्रति के.जी.	४०।-
१४.	बन्दा तरकारी	प्रति के.जी.	२०।-
१५.	मुला	प्रति के.जी.	१५।-
१६.	गड्यौला (भर्मिक बीउ)	प्रति के.जी.	१,२००।-
१७.	गड्यौला (भर्मिक कम्पोष्ट मल)	प्रति के.जी.	१५।-

(ड) पशुपन्ध्री

(१) पशुपन्ध्री उपचार सेवा

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
१.१	गाई, भैसी	प्रति पशु	१०१-
१.२	कुखुरा, हाँस र अन्य पन्ध्री	प्रति पशु	५१-
१.३	भेडा, बाख्रा, बंगुर र खरायो	प्रति पशु	५१-
१.४	कुकुर तथा विरालो	प्रति पशु	२५१-
१.५	हाती, घोडा, बाँदर	प्रति पशु	५०१-
१.६	अन्य वन्यजन्तु	प्रति पशु	५०१-

(२) पशुपन्ध्री प्रयोगशाला सेवा

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
२.१.	गोबर परीक्षण	प्रति नमुना	१०१-
२.२.	शव परीक्षण		
क.	गाई, भैसी	प्रति शव	२००१-
ख.	भेडा, बाख्रा, बंगुर	प्रति शव	५०१-
ग.	पन्ध्री	प्रति शव	२५१-
घ.	कुकुर, विरालो	प्रति शव	१५०१-
ड.	हाती, घोडा, बाँदर र अन्य वन्यजन्तु	प्रति शव	५००१-
२.३.	एक्सरे सेवा (सानो जनावर)	प्रति पशु	१००१-
२.४.	अल्ट्रासाउण्ड (सानो जनावर)	प्रति पशु	१५०१-
२.५.	कल्चर सेन्सीटिभिटी परीक्षण	प्रति नमुना	१००१-
२.६.	दुध परीक्षण	प्रति नमुना	२०१-
२.७.	रुटिन पिसाव परीक्षण (pH, Glucose, Protein)	प्रति नमुना	२५१-
२.८.	रुटिन रगत परीक्षण (TC, DC)	प्रति नमुना	१००१-
२.९.	हेमोग्लोबिन Hb	प्रति नमुना	
२.१०.	पिसीभी (PCV)	प्रति नमुना	
२.११.	रगतको प्रोटोजोवा परीक्षण (Blood Protozoan Test)	प्रति नमुना	
२.१२.	रेपिड परीक्षण (Disease Specific)	प्रति नमुना	५०१-
२.१३.	छाला परीक्षण (Skin Scrapping)	प्रति नमुना	२५१-

(३) पशु प्रजनन सेवा

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
३.१.	कृत्रिम गर्भाधान सेवा		
क.	फ्रोजन सिमेन/साँडे/राँगो/बोका/बङ्गुर	प्रति पशु	५०१-
ख.	तरल नाइट्रोजन	प्रति पशु	५०१-

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
३.२.	गर्भ परीक्षण		
क.	सामान्य विधिबाट गाई भैसीको गर्भ परीक्षण	प्रति पशु	२५।-
ख.	USG विधिबाट गाई भैसीको गर्भ परीक्षण	प्रति पशु	५०।-
३.३.	Prolapse/Retension of Placenta		
क.	Large animal	प्रति पशु	१००।-
ख.	Small animal	प्रति पशु	५०।-
३.४.	Dystokia Correction (Manual)		
क.	Large animal (Cattle, Buffalo, Horse)	प्रति पशु	१००।-
ख.	Small animal (Goat, Sheep, Pig)	प्रति पशु	५०।-

(४) सामान्य सर्जरी सेवा

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
४.१.	बोका, साँढे, राँगो सुमार्ने/खसीपार्ने	प्रति पशु	२०।-
४.२.	Wound Incision and Dressing	प्रति पशु	२०।-
४.३.	Pathogenic Tail amputation	प्रति पशु	५०।-
४.४.	Dehorning	प्रति पशु	५०।-
४.५.	Immobilization of Fracture	प्रति पशु	५०।-
४.६.	Other Minor Surgery	प्रति पशु	५०।-

(५) विशेष सर्जरी सेवा

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
५.१.	Dog Neutering Operation	प्रति पशु	५००।-
५.२.	Cesarean section of small ruminant & non-ruminant (Goat, Sheep, Pig)	प्रति पशु	१५०।-
५.३.	Cesarean section of large ruminant (Cattle, Buffalo)	प्रति पशु	२००।-
५.४.	Rumentomy Operation	प्रति पशु	२००।-
५.५.	Others Major Surgery	प्रति पशु	२००।-

(च) मत्स्य

(१) मत्स्य परीक्षण सेवा

क्र.सं.	सेवाको विवरण	एकाइ	दर (रुपैयाँ)
१.१.	तापक्रम (डि.से)	प्रति नमुना	५।-
१.२.	पानीको पारदर्शिताना (से.मी)	प्रति नमुना	५।-
१.३.	घुलित अक्सिजन (मिलीग्राम/ली)	प्रति नमुना	५।-
१.४.	पी. एच (मिलीग्राम/ली)	प्रति नमुना	५।-
१.५.	अमोनिया (मिलीग्राम/ली) (NH ₃ and NH ₄)	प्रति नमुना	५।-
१.६.	नाइट्राइट (मिलीग्राम/ली) (NO ₂)	प्रति नमुना	५।-

क्र.सं.	सेवाको विवरण	एकाइ	दर (रुपैयाँ)
१.७.	नाइट्रेट (मिलीग्राम/ली) (NO ₃)	प्रति नमुना	५१-
१.८.	मल्टिपारामिटर (GPS सहित १२ वटा पानीका सूचक एकै पटक जाच गर्दा)	प्रति नमुना	५१-
१.९.	माछाको नमुना परीक्षण (Live Fish, Iced specimen, Frozen specimen)	प्रति नमुना	५०१-

(२) मत्स्य बिज उत्पादन

क्र.सं.	सेवाको विवरण	एकाइ	दर (रुपैयाँ)
२.१.	साना माछा (एयरलिड ५०-१०० ग्राम) (रहु, नैनी, कमन भाकुर)	प्रति कि.ग्रा.	२५०१-
२.२.	साना माछा (एयरलिड ५०-१०० ग्राम) (सिल्भर र बिगहेड)	प्रति कि.ग्रा.	२००१-
२.३.	फिगरलिङ्ग (२- ५ ग्राम)	प्रति गोटा	७५ पैसा
२.४.	एडभान्स फिङ्गरलिङ्ग (५-१० ग्राम)	प्रति गोटा	१.५०
२.५.	फ्राई (०.२५-०.५ ग्राम)	प्रति गोटा	२५ पैसा
२.६.	ह्याचलिङ्ग (कमन, ग्रास, सिल्भर, बिगहेड, भाकुर)	प्रति लाख	२,०००१-
२.७.	ह्याचलिङ्ग (सिल्भर, बिगहेड, ग्रास)	प्रति लाख	२,५००१-
२.८.	घुगी	प्रति कि.ग्रा.	१००१-
२.९.	खानयोग्य माछा र कलिङ माछा (सिल्भर बिगहेड)	प्रति कि.ग्रा.	२००१-
२.१०.	खानयोग्य माछा र कलिङ माछा (रहु, नैनी, कमन, ग्रास र भाकुर)	प्रति कि.ग्रा.	२५०१-

(छ) कृषि, पशुपन्छी र मत्स्य तर्फ संचालित अनुदान कार्यक्रममा आवेदन दस्तुर

क्र.सं.	सरकारी निकायबाट प्रदान गरिने अनुदान सम्बन्धमा दिने निवेदन दस्तुर	एकाइ	दर (रुपैयाँ)
१.	रु. १ लाख देखि रु. ५ लाख सम्मको प्रस्तावका लागि	प्रति आवेदन	३००१-
२.	रु. ५ लाख भन्दा माथिको प्रस्तावका लागि	प्रति आवेदन	१,०००१-

(ज) प्रदेशस्थित तालिम केन्द्र

(१) तालिम कक्ष प्रयोग

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
१.१.	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत बाहेक अन्य सरकारी निकाय	प्रति दिन	१,५००।-
१.२.	गैरसरकारी निकाय	प्रति दिन	२,०००।-

(२) आवास प्रति दिन

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
२.१.	सरकारी निकाय	प्रति दिन	१५०।-
२.२.	गैरसरकारी निकाय	प्रति दिन	२००।-

(३) मल्टिमिडिया प्रति दिन

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
३.१.	कृषि मन्त्रालय अन्तर्गत बाहेक अन्य सरकारी निकाय	प्रति दिन	५००।-
३.२.	गैरसरकारी निकाय	प्रति दिन	८००।-

(४) मिनिबस प्रति दिन (ईन्धन र चालकको दैनिक भ्रमण भत्ता सम्बन्धित निकायले बेहोर्ने)

क्र.सं.	सेवाको विवरण	एकाइ	दस्तुर (रुपैयाँ)
४.१.	सरकारी निकाय	प्रति दिन	४,०००।-
४.२.	गैरसरकारी निकाय	प्रति दिन	५,०००।-

अनुसूची-९

(दफा ११ को उपदफा (१) सँग सम्बन्धित)

निजी तथा साझेदारी व्यवसाय दर्ता तथा नवीकरण दस्तुर

(क) निजी तथा साझेदारी व्यवसाय दर्ता तथा नवीकरण दस्तुर

(१) निजी व्यवसाय

व्यवसाय तथा फर्मको अधिकृत पुँजी	सुरु दर्ता दस्तुर (रुपैयाँ)	नवीकरण दस्तुर (म्याद नाघेको ३५ दिन भित्र)	म्याद नाघेको ३६ दिन देखि ३ महिना सम्मको दस्तुर	म्याद नाघेको ३ महिना पूरा भई १ वर्ष ननाघेका फर्मको दस्तुर	म्याद नाघेको १ वर्ष भन्दा बढी भई ५ वर्ष अवधि ननाघेका फर्मको दस्तुर
दश लाख रुपैयाँ सम्म	२,०००।-	दर्ता दस्तुरको २५ प्रतिशत रकम	नवीकरण दस्तुर र नवीकरण दस्तुरको ५० प्रतिशत थप रकम	नवीकरण दस्तुर र नवीकरण दस्तुरको शत प्रतिशत थप रकम	नवीकरण दस्तुर र हरेक वर्षका लागि दर्ता दस्तुरको ५० प्रतिशत थप रकम
दश लाख देखि पचास लाख रुपैयाँ सम्म	५,०००।-				
पचास लाख देखि १ करोड रुपैयाँ सम्म	१०,०००।-				
१ करोड देखि ५ करोड रुपैयाँ सम्म	२०,०००।-				
५ करोड देखि १० करोड रुपैयाँ सम्म	३५,०००।-				
१० करोड रुपैयाँ भन्दा बढी भएमा	५०,०००।-				

(२) साझेदारी व्यवसाय

व्यवसाय तथा फर्मको अधिकृत पूँजी	सुरु दर्ता दस्तुर	आर्थिक वर्ष भुक्तान भएको ३५ दिनभित्रको नवीकरण दस्तुर	आर्थिक वर्ष भुक्तान भएको ३५ दिनको अवधि पार गरी १ वर्षसम्म नवीकरण अवधि ननाघेका फर्मको नवीकरण दस्तुर	१ वर्षको अवधि पार गरी ५ वर्षसम्म नवीकरण नभएका फर्मको नवीकरण दस्तुर
दश लाख रुपैयाँ सम्म	रु. ५,०००।-	दर्ता दस्तुरको १० प्रतिशत रकम	नवीकरण दस्तुर र नवीकरण दस्तुरको शत प्रतिशत थप रकम	नवीकरण दस्तुर र हरेक वर्षका लागि दर्ता दस्तुरको ५० प्रतिशत थप रकम
दश लाख देखि पचास लाख रुपैयाँ सम्म	रु. ७,०००।-			
पचास लाख देखि १ करोड रुपैयाँ सम्म	रु. १२,०००।-			
१ करोड देखि ५ करोड रुपैयाँ सम्म	रु. २५,०००।-			
५ करोड देखि १० करोड रुपैयाँ सम्म	रु. ४०,०००।-			
१० करोड रुपैयाँ भन्दा बढी भएमा	रु. ६०,०००।-			

स्पष्टीकरण: प्राईभेट फर्मको हकमा अपाङ्गता भएका व्यक्ति, महिला, दलित र विपन्न वर्गको हकमा दर्ता हुने वा भइसकेका फर्मको दर्ता र नवीकरण दस्तुरमा २५ प्रतिशत छुट दिइनेछ।

(ख) अन्य शुल्क तथा दस्तुर:

निवेदन दस्तुर:	रु. १००।-
खारेजी दस्तुर:	रु. १,०००।-
दर्ता प्रमाणपत्रको प्रतिलिपि दस्तुर:	रु. १,०००।-
फर्मको नाम परिवर्तन शुल्क:	रु. ५००।-
नामसारी शुल्क:	दर्ता सरह
पुँजीवृद्धि शुल्क:	पुँजी अनुसार अगाडीको दर्ता शुल्क घटाएर लिने
नोट: (१) प्रा.लि.मा दर्ता भएको व्यवसायको दर्ता शुल्क मात्र रु. ५,०००।- हुनेछ। बाँकी कम्पनी ऐन अनुसार हुनेछ। (२) यो आर्थिक ऐन लागु हुनु पूर्व विविध कारणले नवीकरणको म्याद समाप्त भई ५ वर्ष नाघिसकेका नीजि तथा साझेदारी व्यवसायहरूले मिति २०८२ साल पौष मसान्तभित्र कार्यालयमा नवीकरणका	

लागि आवेदन गरेमा नवीकरणको म्याद समाप्त भई ५ वर्षभित्रको हकमा तोकिएको रकम र बाकी अवधिको हकमा रु.२० लाख पुँजी सम्मको व्यवसायको लागि प्रति वर्ष रु.३,०००।- का दरले जरिवाना र रु.२० लाख भन्दा बढी पुँजी भएको व्यवसायको लागि प्रतिवर्ष रु. ५,०००।- का दरले थप जरिवाना लाग्नेछ। तर, एक पटकका लागि २०८२ साल पौष मसान्त भित्र नवीकरण गर्न निवेदन दिनेको हकमा जरिवानाको १० प्रतिशत रकम लिएर नवीकरण गर्न सकिनेछ।

अनुसूची-१०

(दफा १२ को उपदफा (१) सँग सम्बन्धित)

सडक प्रयोगशालाबाट गरिने परिक्षण सेवा शुल्क तथा दस्तुर

A. SOIL & AGGREGATE

NAME OF THE TESTS	RATE (Rs.)
1. Aggrigate Crushing Value	413.0
2. Aggregate Impact Value	309.0
3. C. B. R. (Soaked)	1935.0
4. Deflection Test by Bankelman's Beam Test	704.0
5. Flakiness Test	459.0
6. Field Density Test	629.0
7. Los Angeles Abrasion Test	594.0
8. Measurement of Pavement Thicknss	496.0
9. Organic Impurities of fine Aggregate	464.0
10. Plsticity Index Test	519.0
11. Proctor Compaction Test	1730.0
12. DCP Test	299.0
13. Specific Gravity Test of Coarsee Aggregate	552.0
14. Specific Gravity Test of Fine Aggregate	399.0
15. Sieve Analysis Test	829.0
16. Sodium Sulphate Soundness (5 Cycle)	2518.0
17. Sand Equivalent Test	966.0
18. Sampling from Surface, Base, and Subbase & Sub Grade.	510.0
19. Stripping Test	651.0

B. CEMENT & CONCRETE

NAME OF THE TESTS	RATE (Rs.)
1. Compressive Strength of Concrete Cubes (Per one Cube)	130.0
2. Making Concrete Cubes (Per one Cube)	277.0
3. Slump Test	133.0
4. Making Mortar Cubes (Per one Cube)	370.0
2. Making Concrete Cubes (Per one Cube)	277.0
5. Normal Consistency of Cement	450.0
6. Setting Time of Cement	673.0

C. BITUMEN

NAME OF THE TESTS	RATE (Rs.)
NAME OF THE TESTS	RATE
1. Ductylity Test	558.0
2. Flash and Fire Point	301.0
3. Loss on Heating of Bitumen	489.0
4. Penetration Test	426.0
5. Penetration of Residue	426.0
6. Spesific Gravity Test	600.0
7. Solubility Test	671.0
8. Softening Test	523.0
9. Water Content	475.0
10. Determination of Bitumen Content (Extraction Test)	3080.0
11. Viskosity Test	1482.0
12. Marshall Design Test	6655.0

D. EMULSION

NAME OF THE TESTS	RATE (Rs.)
1. Engler Viscosity of Emulsion	1030.0
2. Residue on Sieving of Emulsion	741.0
3. Binder Content of Emulsion	561.0

E. G.I.WIRE

NAME OF THE TESTS	RATE (Rs.)
1. Adhesion Test	71.0
2. Tensile Strength of G. I. Wire	279.0
3. Zinc Coating of G. I. Wire	368.0
4. Uniformity of G. I. Wire	299.0

F. TENSILE STRENGTH TEST (UTM)

NAME OF THE TESTS	RATE (Rs.)
1.8 mm – 19 mm Bar	1200.0
2.20 mm – 40 mm Bar	1500.0

अनुसूची-११

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गरिने परिक्षण सेवा शुल्क तथा दस्तुर

A. HEMATOLOGY

S.N	Test Name	Rate (Rs.)
1	CBC	175 -
2	TLC	25 -
3	DLC	25 -
4	HB	25 -
5	RBC COUNT	25 -
6	PLATELETS COUNT	25 -
7	ESR	25 -
8	PCV/HCT	25 -
9	MCV	25 -
10	MCH	25 -
11	MCHC	25 -
12	RDW	25 -
13	HBA1C	550 -
14	BT	25 -
15	CT	25 -
16	PT/INR	100 -
17	APTT	150 -
18	Sickling Test	FREE
19	HB Electrophoresis	FREE
20	Protein Electrophoresis	900 -
21	MP Microscopic	FREE
22	Smear For Microfilaria	FREE
23	Aldehyde Test	FREE
24	LD Bodies	FREE
25	Fluid DC	25 -
26	Fluid TC	25 -
27	Factor IX	800 -
28	Factor VIII	800 -
29	Factor Inhibitor Screening	400 -
30	Blood Grouping BY GEL Card	200 -
31	Leukaemia Panel	8,000 -
32	D -DIMER	300 -
33	PBS(Peripheral Blood Smear)	100 -

S.N	Test Name	Rate (Rs.)
34	Reticulocyte Count	50 -
35	Blood Grouping & RH Typing	50 -
36	Comment on PBS with CBC	250 -
37	Bone Marrow Study	150 -
38	Absolute Total Lymphocyte Count	50 -
39	Absolute Neutrophil Count	50 -
40	Absolute Eosinophil Count	50 -

B. IMMUNOLOGY /SEROLOGY

S.N	Test Name	Rate (Rs.)
1	ASO Titre	100 -
2	CRP Qualitative	100 -
3	CRP Quantitative	200 -
4	RA Factor Qualitative	75 -
5	RA Factor Quantitative	200 -
6	TPHA/TPPA	100 -
7	TPHA In Dilution	200 -
8	HIV (RDT)	FREE
9	HBsAg (RDT)	100 -
10	HCV(RDT)	250 -
11	CMV IgM/IgG (RDT)	300 -
12	ANTI HBeIgM (CLIA)	850 -
13	CD4+ Count	0 -
14	HIV Viral Load	0 -
15	HAV Rapid	400 -
16	HEV Rapid	400 -
17	Syphilis Rapid Test	100 -
18	RPR/VDRL	100 -
19	RPR/VDRL Titer	150 -
20	RK-39 (Rapid Test)	FREE
21	Leptospira Rapid	400 -
22	Chickenguniya RDT	0 -
23	DENGUE IgG/IgM,NS1(RAPID TEST)	FREE
24	Monteux Test	50 -
25	Scrub Typhus IgG/IgM(RAPID TEST)	500 -
26	H. PYLORI Stool Antigen	300 -
27	H.PYLORI Serum Antibody	300 -

S.N	Test Name	Rate (Rs.)
28	Widal Test	75 -
29	Typhoid Rapid Test	200 -
30	Malaria RDT Test	FREE
31	HBeAg CLIA	800 -
32	ANTI HBC IgM (CLIA)	850 -
33	HIV ELISA	200 -
34	Early Infant Diagnosis	FREE
35	ANTI HBsAb CLIA	600 -
36	HBsAg CLIA	500 -
37	HBsAg ELISA	100 -
38	HBV Viral Load	4,000 -
39	ANTI HCV (CLIA)	1,050 -
40	HCV Clia	1,050 -
41	HCV Elisa	200 -
42	HCV Viral Load	3,000 -
43	ANTI HBe (CLIA)	800 -
44	HBcAg Elisa	200 -
45	HBcAb Clia	650 -
46	SARC-COV-2 Rapid Antigen Test	FREE
47	SARC-COV-2 Rapid Antibody Test	FREE
48	SARC-COV-2 IgG/IgM Ab Quantitative	1,000 -
49	ANA	200 -
50	ANTI-dsDNA	300 -
51	Brucella Antibody Rapid Test	100 -

C. BIO-CHEMISTRY

S.N	Test Name	Rate (Rs.)
1	Random Blood Sugar	25 -
2	Fasting Blood Sugar	25 -
3	PP Blood Sugar	25 -
4	GCT	50 -
5	GTT-75mg	75 -
6	GTT-100mg	100 -
7	GAMA GT	150 -
8	Renal Function Test	300 -
9	Blood Urea	50 -
10	Creatinine	50 -

S.N	Test Name	Rate (Rs.)
11	Sodium	100 -
12	Potassium	100 -
13	Bun	50 -
14	Uric Acid	50 -
15	Lipid Profile	300 -
16	Total Cholesterol	100 -
17	Triglyceride	100 -
18	HDL	100 -
19	S.LDL	300 -
20	S.Amylase	100 -
21	Liver Function Test	200 -
22	S.Bilirubin Total	25 -
23	S.Bilirubin Direct	25 -
24	AST (SGOT)	50 -
25	ALT(SGPT)	50 -
26	S.Alkaline Phosphatase	50 -
27	S.Total Protein	50 -
28	S.Albumin	50 -
29	Globulin	100 -
30	Microalbumin	500 -
31	Albumin/ Globulin RATIO	100 -
32	S.Calcium	100 -
33	Gamma GT	150 -
34	S.CK-Nac/CPK	200 -
35	S.CK-MB	200 -
36	S.LDH	200 -
37	Troponin-I	600 -
38	24 HR Urine Protein	100 -
39	24 Hour Urinary Creatinine clearance	50 -
40	Urine Protein Creatinine Ratio(PCR)	200 -
41	Urine Osmolarity	300 -
42	S.Phosphorus	100 -
43	S.Lipase	150 -
44	S.Iron	100 -
45	TIBC(Total Iron Binding Capacity)	100 -
46	ADA	300 -

S.N	Test Name	Rate (Rs.)
47	G-6-PD	1,000 -
48	CSF Total Protein	50 -
49	CSF Glucose	25 -
50	CSF ADA	300 -
51	CSF analysis	375 -
52	Fluid Albumin	50 -
53	Fluid Glucose	25 -
54	IRON PROFILE with ferritin	1,200 -
55	IRON PROFILE without ferritin	300 -

D. MICROBIOLOGY

SN	Test Name	Rate (Rs.)
1	Gram Stain	25 -
2	AFB Stain	FREE
3	Albert Stain	25 -
4	Indian Ink /Nigrosin Stain	25 -
5	Blood Culture & Sesitivity	125 -
6	Swab Culture & Sesitivity	125 -
7	Urethral Swab Culture & Sesitivity	125 -
8	Tissue Culture & Sesitivity	125 -
9	Wound Swab Culture & Sesitivity	125 -
10	Ear Swab Culture & Sesitivity	125 -
11	Eye Swab Culture & Sesitivity	125 -
12	Stool Culture & Sesitivity	125 -
13	Pus Culture & Sesitivity	125 -
14	Fungus Culture & Sesitivity	125 -
15	Skin Smear for Leprosy	FREE
16	Urine Culture & Sesitivity	125 -
17	Body Fluid Culture & Sesitivity	125 -
18	Sputum Culture & Sesitivity	125 -
19	Water Bacteriology	300 -
20	Koh Preparation	25 -

E. HISTOPATHOLOGY

SN	Test Name	Rate (Rs.)
1	PAP Smear	80 -
2	FNAC	200 -
3	Small Biopsy H &E	200 -
4	Medium Biopsy H &E	300 -
5	Large Biopsy H&E	200 -
6	Fluid /Sputum Cytology	100 -
7	Liquid Based Cytology	700 -

F. VIROLOGY

S.N	Test Name	Rate (Rs.)
1	HPV PCR	FREE
2	TB PCR (GENE-XPRT)	FREE
3	HBV Quantitative PCR	4,000 -
4	HCV Quantitative PCR	3,000 -
5	HLAB27 PCR	2,000 -
6	HIV DNA PCR	FREE
7	Universal Flu A PCR	FREE
8	Universal Flu B PCR	FREE
9	Influenza Subtyping	FREE
10	SARS COV-2 GENE-XPRT	800 -
11	SARS COV-2 PCR	800 -

G. PARASITOLOGY /URINE EXAMINATION

S.N	TEST NAME	Rate (Rs.)
1	Stool R/E	25 -
2	Occult Blood	25 -
3	Urine R/E	25 -
4	Urine for Ketone /Acetone	25 -
5	Semen Analysis	175 -
6	Urine/ Stool Reducing Sugar	50 -
7	Urine for Bile Salts	25 -
8	Urine for Bile Pigments	25 -
9	Urine Urobilinogen	25 -
10	Urine Protein	25 -
11	Urine Sugar	25 -
12	Urine Creatinine	100 -

S.N	TEST NAME	Rate (Rs.)
13	Urine Calcium	100 -
14	Microalbumin NG	500 -
15	Urine For β - HCG Test	100 -
16	Urine For Parasite	50 -
17	Chyle	25 -
18	Urine Specific Gravity	25 -
19	Urine For Bence Jones Protein	50 -

H. ENDOCRINOLOGY/TUMOR MARKER

S.N	TEST NAME	Rate (Rs.)
1	T3/F T3	200 -
2	T4/ F T4	200 -
3	TSH	250 -
4	TFT(FT3,FT4,THS)	500 -
5	Serum β -HCG	500 -
6	LH	500 -
7	Prolactin	500 -
8	Progesterone	500 -
9	Testosterone	600 -
10	VIT D	1,500 -
11	VIT B12	1,000 -
12	Cortisol	600 -
13	AFP	300 -
14	Estradiol(Oestrogen,E2)	350 -
15	ANTI TPO	600 -
16	TPSA	400 -
17	CA 125	400 -
18	CA 15.3	500 -
19	CA 19.9	500 -
20	CEA	400 -
21	Ferritin	900 -
22	Folic Acid	900 -
23	FSH	500 -
24	Growth Hormone	600 -
25	PSA	400 -
26	Anti CCP	1,300 -
27	Torch Profile	1,500 -

S.N	TEST NAME	Rate (Rs.)
28	Estrogen	500 I-
29	Thyroglobulin	500 I-
30	Double Marker(Downs Syndrome)	2,200 I-
31	Triple Marker(Downs Syndrome)	2,500 I-

अनुसूची-१२

शैक्षिक संस्थाहरूले सञ्चालन अनुमति प्राप्त गर्दा लाग्ने दस्तुर

शैक्षिक संस्थाहरूले सञ्चालन अनुमति प्रमाणपत्र प्राप्त गर्न निम्न बमोजिम दस्तुर बुझाउनु पर्नेछः

क्र.सं.	शैक्षिक संस्था	दस्तुर (रुपैयाँ)
(क)	शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने संस्था	५,०००।-
(ख)	भाषा शिक्षण सेवा सञ्चालन गर्ने संस्था	४,०००।-
(ग)	कोचिङ्ग, ट्युशन, सार्वजनिक निकाय र संगठित संस्थामा सेवा प्रवेशका लागि लिइने परीक्षाको पूर्व तयारी कक्षा सञ्चालन गर्ने संस्था	३,०००।-
(घ)	अनलाईन माध्यमबाट मात्रै सेवा सञ्चालन गर्ने संस्था	२,०००।-

स्पष्टिकरण: एक भन्दा बढी सेवा प्रवाह गर्ने संस्थाले उक्त शूलकहरूको योग बराबर हुन आउने रकम बुझाउनु पर्नेछ।